



सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र
सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३
बमोजिम सार्वजनिक गरिएको विवरण



२०८२ कात्तिक-पुस
सम्पादित प्रमुख क्रियाकलापको विवरण



कोशी प्रदेश सरकार
आर्थिक मामिला तथा योजना मन्त्रालय
विराटनगर
moeap.koshi.gov.np

स्वतः प्रकाशन

नेपालको संविधानको धारा २७ मा प्रत्येक नागरिकलाई सूचना पाउने हक हुने व्यवस्था रहेको छ भने सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ मा प्रत्येक सार्वजनिक निकायले आफ्ना क्रियाकलाप तथा गतिविधिको विवरण त्रैमासिक अवधिमा सार्वजनिक जानकारीको लागि प्रकाशित गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ। यसका लागि सूचनाको हक सम्बन्धी ऐन र नियमावलीमा गरी २० वटा शीर्षक उल्लेख गरिएअनुसार यस मन्त्रालयको कार्यक्षेत्र र जिम्मेवारी अन्तर्गत मिति २०८२ कात्तिक महिना देखि ऐ.पुस महिनासम्म सम्पादन गरिएका प्रमुख कार्य एवं प्रगति समावेश गरी सार्वजनिक जानकारीको लागि प्रकाशित गरिएको छ।

मिति: २०८२ माघ।

कोशी प्रदेश सरकार
आर्थिक मामिला तथा योजना मन्त्रालय
विराटनगर।

विषय-सूची

१. मन्त्रालयको स्वरूप र प्रकृति-----	१
२. मन्त्रालयको काम, कर्तव्य र अधिकार -----	१
३. मन्त्रालयको संगठन संरचना, कर्मचारी संख्या र कार्य विवरण-----	२
४. मन्त्रालयबाट प्रदान गरिने सेवा -----	१४
५. सेवा प्रदान गर्ने मन्त्रालयको शाखा र जिम्मेवार अधिकारी -----	१८
६. सेवा प्राप्त गर्न लाग्ने शुल्क तथा दस्तुर र अवधि -----	१९
७. निर्णय गर्ने प्रक्रिया र अधिकारी -----	१९
८. निर्णय उपर उजुरी सुन्ने अधिकारी: -----	१९
९. मन्त्रालयले सम्पादन गरेको कामको विवरण -----	२०
१०. प्रशासनिक प्रमुख, प्रवक्ता, सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीको नाम र पद:-----	२३
११. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची -----	२३
१२. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण -----	२४
१३. तोकिए बमोजिमका अन्य विवरण-----	३१
१४. अघिल्लो आर्थिक वर्षमा मन्त्रालयले सञ्चालन गरेको कार्यक्रम वा आयोजनाको विवरण -----	३१
१५. मन्त्रालयको वेबसाइट विवरण-----	३२
१६. मन्त्रालयले प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान एवम् प्राविधिक सहयोग र सम्झौता सम्बन्धी विवरण -----	३२
१७. मन्त्रालयले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयावधि -----	३२
१८. यस त्रैमासिक अवधिमा मन्त्रालयमा परेका सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिइएको विषयहरू-----	३२
१९. मन्त्रालयले सञ्चालन गरेको कार्यक्रम र सो को प्रगति प्रतिवेदन:-----	३२
२०. प्रकाशन:-----	३२

१. मन्त्रालयको स्वरूप र प्रकृति

नेपालको संविधान बमोजिम संघीय संरचना अनुसार २०७४ माघ २९ गते प्रदेश सरकार गठन भएसँगै आर्थिक मामिला तथा योजना मन्त्रालय मिति २०७४ माघ २९ गते स्थापना भएको हो।

यस मन्त्रालयमा माननीय मन्त्रीको राजनैतिक नेतृत्व र प्रदेश सचिवको प्रशासनिक नेतृत्वमा महाशाखा प्रमुख (उपसचिव) लगायत अन्य ४० जना कर्मचारीको दरबन्दी रहेको छ। नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणीको अधिकृत प्रदेश सचिव तथा नवौं/दशौं तहको अधिकृत महाशाखा प्रमुख रहने व्यवस्था रहेको छ। यस मन्त्रालयले प्रदेशको आर्थिक अवस्थाको विश्लेषण तथा आर्थिक नीतिको तर्जुमा, कार्यान्वयन र नियमनका साथै प्रदेशको विनियोजन, राजस्व, धरौटी, कार्य सञ्चालन कोष र अन्य सरकारी कोष तथा सम्पत्तिको एकीकृत विवरण र लेखापरीक्षण लगायतका क्रियाकलापहरू सम्पादन गर्दछ।

यस मन्त्रालयले प्रदेश प्रशासन सेवा अन्तर्गत लेखा र राजस्व समूहका कर्मचारीको सरुवा, बढुवा, सजाय तथा अभिलेख व्यवस्थापन, समय समयमा विभिन्न निर्देशनात्मक कार्य, मातहत कार्यालयको अनुगमन, मूल्याङ्कन तथा सुझाव लगायतका क्रियाकलापहरू सम्पादन गर्दछ। हाल यस मन्त्रालय कोशी प्रदेशको मोरङ जिल्ला स्थित बिराटनगर-७ मा रहेको छ।

क. मन्त्रालयको दूरदृष्टि

वित्तीय स्रोतको प्रभावकारी परिचालनको माध्यमबाट यस प्रदेशलाई स्वच्छ, सुखी र समुन्नत प्रदेश बनाउने।

ख. लक्ष्य

वित्तीय स्रोतको प्रभावकारी र समुचित परिचालन एवम् वित्तीय अनुशासनको पालना गर्दै मितव्ययी एवम् पारदर्शी रूपमा सार्वजनिक खर्चको उपयोग गरी सामाजिक न्याय सहितको समृद्ध प्रदेश निर्माणमा सहयोग पुऱ्याउने।

ग. उद्देश्य

- करको दरलाई कम तथा दायरालाई वृद्धि गर्दै संघ तथा स्थानीय तहसँग समन्वय गरी कर प्रणालीलाई सरल एवम् अनुमान योग्य बनाउने।
- प्रदेश तथा स्थानीय तहको कर प्रशासनको क्षमता अभिवृद्धि गर्दै सक्षम र प्रभावशाली बनाउने।
- सार्वजनिक खर्च प्रणालीमा सुधार गर्दै थप वस्तुनिष्ठ र पारदर्शी बनाउने।
- प्रदेशको खर्च प्रणालीमा निजी तथा सहकारी क्षेत्र समेतलाई सहभागी गराई यी क्षेत्रहरूलाई आर्थिक विकासको सशक्त साझेदारको रूपमा विकास गर्ने।
- वैदेशिक लगानी तथा वैदेशिक सहायतालाई आवश्यकता एवम् औचित्यको आधारमा तुलनात्मक लाभका क्षेत्रमा परिचालन गर्ने।
- वित्तीय हस्तान्तरण प्रणालीलाई वैज्ञानिक बनाउने।

२. मन्त्रालयको काम, कर्तव्य र अधिकार

प्रदेश सरकार(कार्यविभाजन) नियमावली, २०७९ अनुसार यस मन्त्रालयको काम, कर्तव्य र अधिकार देहाय अनुसार रहेको छः

१. प्रदेशको आर्थिक अवस्थाको विश्लेषण तथा आर्थिक नीतिको तर्जुमा, कार्यान्वयन र नियमन
२. प्रदेशस्तरको आर्थिक स्रोतको बाँडफाँट, लगानी प्रक्षेपण र वित्तीय व्यवस्थापन
३. प्रदेशस्तरको आर्थिक स्थायित्व र मूल्य स्थिरता सम्बन्धी नीति तर्जुमा, कार्यान्वयन र नियमन

४. संघको स्वीकृतिमा वैदेशिक सहयोग, वैदेशिक ऋण र अनुदान प्राप्ति, उपयोग, लेखाङ्कन र प्रतिवेदन
५. प्रदेश स्थित सरकारी सम्पत्तिको एकीकृत विवरण र सरकारी बाँकी रकमको लगत तथा असुल उपर
६. राष्ट्रिय तथा अन्तर प्रदेश विकास आयोजनाको समन्वय र सशर्त अनुदानको सदुपयोग
७. प्रदेशस्तरीय विकास नीति, प्राथमिकता, आवधिक तथा क्षेत्रगत योजना र वार्षिक विकास कार्यक्रमको तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्याङ्कन
८. प्रदेश राजस्व सम्बन्धी नीति तथा कानूनको तर्जुमा, कार्यान्वयन र नियमन
९. प्रदेश सार्वजनिक खर्च सम्बन्धी नीतिको तर्जुमा, कार्यान्वयन र नियमन तथा स्थानीय तह अनुदान
१०. संघीय नीति अनुरूप सह वित्तीयकरण
११. प्रदेश आर्थिक कार्यविधि सम्बन्धी नीति तथा कानूनको निर्माण, कार्यान्वयन र नियमन
१२. प्रदेश आर्थिक ऐन, प्रदेश विनियोजन ऐन तथा प्रदेशको बजेट तर्जुमा, कार्यान्वयन, नियमन र आर्थिक अनुशासन
१३. प्रदेश सञ्चित कोषको सञ्चालन तथा व्यवस्थापन र प्रदेश लेखा नियन्त्रण एवम् व्यवस्थापन
१४. प्रदेश पूरक अनुमान तथा पेशकी खर्च र प्रदेश आकस्मिक कोष सम्बन्धी
१५. प्रदेश सरकारी लगानी र लाभांशको लेखा व्यवस्थापन
१६. प्रदेश गत विनियोजन, राजस्व, धरौटी, कार्य सञ्चालन कोष र अन्य सरकारी कोष तथा सम्पत्तिको एकीकृत विवरण र लेखा परीक्षण
१७. घरजग्गा रजिस्ट्रेसन शुल्क, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन शुल्क, कृषि आयमा कर, सेवा शुल्क, दस्तुर र दण्ड जरिवाना सङ्कलन, बाँडफाँट र उपयोग सम्बन्धी नीति तथा कानून तर्जुमा, कार्यान्वयन र नियमन
१८. संघीय कानून अनुसार प्राकृतिक श्रोतबाट प्राप्त रोयल्टी र शुल्क सङ्कलन, नियमन र हस्तान्तरण
१९. राजस्व चुहावट नियन्त्रण सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन
२०. संघ र स्थानीय तहसँगको अन्तर-सरकारी वित्तीय सम्पर्क, सम्बन्ध र सहकार्य
२१. प्रदेश तथ्याङ्क, सूचना प्रणाली तथा अभिलेख व्यवस्थापन सम्बन्धमा प्रादेशिक नीति, कानून, मापदण्ड एवम् योजना तर्जुमा, कार्यान्वयन र नियमन तथा संघ र स्थानीय तहसँग सहयोग, समन्वय र सहकार्य
२२. बीमा र बीमा व्यवसायको सञ्चालन, व्यवस्थापन, प्रवर्द्धन तथा विस्तार र नियमन
२३. प्रदेशस्तरका सार्वजनिक संस्थान, वित्तीय संस्था, समिति, प्रतिष्ठान तथा कम्पनी आदिको सञ्चालन, व्यवस्थापन, सुधार र नियमन
२४. आर्थिक विकासमा निजी, सहकारी तथा गैरसरकारी क्षेत्रसँगको समन्वय र सहकार्य
२५. गरिबी निवारण सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड एवम् योजनाको तर्जुमा, कार्यान्वयन र नियमन तथा अध्ययन, अनुसन्धान, सर्वेक्षण, सूचना सङ्कलन, गरिब घर-परिवार पहिचान र सोको अभिलेख व्यवस्थापन ।


३. मन्त्रालयको संगठन संरचना, कर्मचारी संख्या र कार्य विवरण

३.१ कर्मचारी सङ्ख्या

मन्त्रालयमा ४० जना कर्मचारीको स्वीकृत दरबन्दी मध्ये २७ जना पदपूर्ति भई १३ जना रिक्त रहेको छ । पदपूर्ति भएका कर्मचारीमध्ये १९ जना स्थायी र ८ जना करार सेवामा रहेका छन् ।

३.२ सङ्गठन संरचना

प्रदेश सरकार
आर्थिक मामिला तथा योजना मन्त्रालय
कोशी प्रदेश, विराटनगर
सङ्गठन संरचना




३.३ दरबन्दी तैरिज

अनुसूची ३.२

प्रदेश सरकार
आर्थिक मामिला तथा योजना मन्त्रालय
कोशी प्रदेश, विराटनगर
दरबन्दी तैरिज

क्र.सं.	पद	सेवा	समुह	श्रेणी/तह	दरबन्दी संख्या
१.	प्रदेश सचिव	प्रशासन	-	रा.प.प्रथम	१
२.	उपसचिव/वरिष्ठ उपसचिव	प्रदेश प्रशासन	-	नवौ/दशौ	३
३.	शाखा अधिकृत/वरिष्ठ शाखा अधिकृत	प्रदेश प्रशासन	सामान्य प्रशासन	सातौ/आठौ	६
४.	शाखा अधिकृत/ वरिष्ठ शाखा अधिकृत	प्रदेश प्रशासन	राजस्व	सातौ/आठौ	४
५.	लेखा अधिकृत/वरिष्ठ लेखा अधिकृत	प्रदेश प्रशासन	लेखा	सातौ/आठौ	१
६.	कानून अधिकृत	न्याय	कानून	रा.प.तृतीय	१
७.	अर्थशास्त्री/प्रमुख अर्थशास्त्री	प्रदेश प्रशासन	विविध	सातौ/आठौ	१
८.	तथ्याङ्क अधिकृत/प्रमुख तथ्याङ्क अधिकृत	प्रदेश प्रशासन	तथ्यांक	सातौ/आठौ	१
९.	कम्प्युटर इन्जिनियर/प्रमुख कम्प्युटर इन्जिनियर	प्रदेश प्रशासन	विविध	सातौ/ आठौ	१
१०.	ना.सु./सहायक अधिकृत	प्रदेश प्रशासन	सामान्य प्रशासन	पाँचौ/छैटौ	५
११.	लेखापाल/सहायक अधिकृत	प्रदेश प्रशासन	लेखा	पाँचौ/छैटौ	१
१२.	ना.सु./ सहायक अधिकृत	प्रदेश प्रशासन	राजस्व	पाँचौ/छैटौ	३
१३.	क.अपरेटर/अधिकृत	प्रदेश प्रशासन	विविध	पाँचौ/छैटौ	३
१४.	हलुका सवारी चालक	करार		तहविहिन	४
१५.	कार्यालय सहयोगी	करार		तहविहिन	५
				जम्मा	४०

मिति २०८१।१२।०४ प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकबाट पारित भएको आर्थिक मामिला तथा योजना मन्त्रालयको संज्ञासहित संरचना।



३.४ शाखागत कार्यविवरण

आर्थिक मामिला तथा योजना मन्त्रालयमा ३ वटा महाशाखा र १० वटा शाखा रहेका छन्। यी महाशाखा र शाखाको मुख्य कार्यविवरण देहाय अनुसार रहेको छः

१. बजेट तथा कार्यक्रम महाशाखा

- बजेट तर्जुमाको प्रारम्भिक कार्य, सीमा (सिलिङ्ग), सूचना सङ्कलन, बजेट माग प्राप्त गर्ने, छलफलमा भाग लिने, बजेटलाई अन्तिम रूप दिने कार्य।
- बजेट तर्जुमा गरी प्रदेश सभामा पेश गर्ने र प्रदेश सभाबाट पारित भएपछि सोको कार्यान्वयन, सहजीकरण र नियमन सम्बन्धी कार्य।
- सार्वजनिक खर्च सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन सम्बन्धी कार्य।
- आर्थिक कार्यविधि सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन सम्बन्धी कार्य।
- सङ्घीय विनियोजन, राजस्व, विभाज्य कोष, धरोटी, कार्यसञ्चालन कोष र अन्य सरकारी कोष तथा सम्पत्ति सम्बन्धी कार्य।
- संघ, प्रदेश र स्थानीय तहको सार्वजनिक पदाधिकारीको सुविधा सम्बन्धी नीति, कानून र मापदण्ड सम्बन्धी कार्य।
- बजेट तर्जुमाका लागि प्रतिफल र उपलब्धि विश्लेषण गर्ने, विनियोजनमा दक्षता हासिल गर्ने, समरूपका कार्यक्रममा एकरूपता कायम गर्ने।
- बजेटलाई नीति र नतिजमा आधारित बनाउन खोज, अनुसन्धान, विश्लेषणका आधारमा निरन्तर सुधारका लागि गुणचक्र (Quality Circle) को काम गर्ने।
- प्रदेश योजना आयोगमा बजेट व्यवस्था तथा कार्यक्रम सम्बन्धमा हुने छलफलमा भाग लिने।
- विभिन्न मन्त्रालय, विभाग तथा कार्यालयहरूबाट आएको आर्थिक दायित्व सम्बन्धी विषयमा राय तथा परामर्श दिने।
- स्थायी र अस्थायी दरबन्दी श्रृजना गर्न आर्थिक दृष्टिकोणले विश्लेषण गरी राय दिने।
- आर्थिक स्थायित्व कायम राख्न सहयोग पुर्याउने।
- सूचना प्रविधिमा आधारित बजेट तथा वित्तीय व्यवस्थापन प्रणालीको सुधार एवं सुदृढीकरण गर्दै लैजाने।
- आवश्यकता र औचित्यताको आधारमा भैपरी आउने र अन्य विविध (अर्थ मन्त्रालय अन्तर्गत रहेको रकम) शीर्षकको रकमबाट निकास दिने।
- बजेट तथा कार्यक्रम सम्बन्धी अन्य कार्य गर्ने।
- वित्तीय नीतिको अनुगमन तथा मूल्याङ्कन एवं बजेट बक्तव्यसँग सम्बन्धित क्षेत्रगत नीतिहरू तथा योजनाहरूको अनुगमन तथा मूल्याङ्कन गर्ने।
- बजेट तथा कार्यक्रमहरूको अनुगमन तथा मूल्याङ्कन गर्ने।
- नेपाल सरकारको सशर्त, समपूरक र विशेष अनुदानबाट सञ्चालित परियोजनाहरूको अनुगमन तथा मूल्याङ्कनका कार्यहरू गर्ने।
- प्रदेश सभामा पेश गर्नुपर्ने मन्त्रालयगत प्रगति विवरण पुस्तिका तयारीको काम गर्ने।
- प्रदेश सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०७६ र सूचनाको हकसम्बन्धी कानूनले तोकेअनुसार प्रतिवेदन तयार गरी सार्वजनिक गर्ने।
- सबै मन्त्रालयहरूबाट चौमासिक प्रगति विवरण प्राप्त गरी Action Plan, Aims and Objectives अनुसार कार्यान्वयन भए/नभएको विवेचना गरी प्रकाशित गर्ने, MDAC को आयोजना गर्ने।

- लक्ष्य बमोजिम वा लक्ष्य भन्दा बढी प्रगति हासिल गर्नेलाई पुरस्कारका लागि सिफारिस गर्ने तथा लक्ष्य भन्दा कम प्रगति भएको पाईएमा कारबाही गर्न सिफारिस गर्ने।
- बजेट वक्तव्यमा परेका नीति कार्यान्वयनमा प्रभावकारिता ल्याउन विशेष पहल गर्ने।
- प्रवक्ताको भूमिका निर्वाह गर्ने।
- अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा परी आउने अन्य कार्यहरू गर्ने।

क. बजेट तथा कार्यक्रम शाखा

- प्रदेश संचितकोष सम्बन्धी कार्य।
- आर्थिक श्रोत बाँडफाँट सम्बन्धी कार्य।
- आवश्यकता र औचित्यताको आधारमा भैपरी आउने र अन्य विविध (आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गत रहेको रकम) शीर्षकको रकमबाट निकास दिने।
- बजेट स्रोतान्तर सम्बन्धी कार्य।
- प्रदेश पूरक अनुमान तथा पेशकी खर्च, प्रदेश आकस्मिक कोष व्यवस्थापन सम्बन्धी कार्य।
- प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणालीको प्रयोग एवम् व्यवस्थापन।
- बजेट कार्यान्वयन, नियमन र आर्थिक अनुशासन सम्बन्धी कार्य।
- सूचना प्रविधिमा आधारित बजेट तथा वित्तीय व्यवस्थापन प्रणालीको सुधार एवं सुदृढीकरण।
- बजेट तर्जुमाको प्रारम्भिक कार्य, सीमा (सिलिङ्ग), सूचना सङ्कलन, बजेट माग प्राप्त गर्ने, छलफलमा भाग लिने, बजेटलाई अन्तिम रूप दिने कार्य।
- आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित मन्त्रालय, निर्देशनालय तथा कार्यालयहरूबाट आएको आर्थिक दायित्व सम्बन्धी विषयमा राय तथा परामर्श दिने, मन्त्रालयको प्रतिनिधि भई बैठकहरूमा भाग लिने।
- कार्यक्रम संशोधन तथा रकमान्तर र बहुवर्षीय आयोजनाहरूको श्रोत सुनिश्चित सम्बन्धी कार्य।
- प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७९ मा तोकिएका यस मन्त्रालयका कार्यक्षेत्रहरू अनुसारको थप कार्य विवरण।
- महाशाखा प्रमुखबाट प्रत्यायोजित वा तोकिएको अन्य कार्य गर्ने।

ख. सूचना प्रविधि शाखा

- विद्युतीय शासन सम्बन्धी नीति, कानून, योजना, कार्यक्रम तथा प्रणालीको विकास, प्रवर्द्धन एवं समन्वय सम्बन्धी कार्य गर्ने।
- वेबसाइट/इमेल व्यवस्थापन, नेटवर्क सर्भर ह्याण्डलिङ्ग, वेब इडिटिङ्ग तथा होस्टिङ्ग जस्ता संचार प्रविधिसँग सम्बन्धित कार्य गर्ने।
- E-Governance लागू गर्ने सन्दर्भमा IT Focal Person को रूपमा तालिम, सेमिनार, गोष्ठी आदिमा सहभागी हुने।
- बजेट तथा कार्यक्रम महाशाखामा संचालित PLMBIS जस्ता प्रणाली एवं कार्यक्रम प्रगति विवरण कार्यहरूमा प्राविधिक समन्वय गर्ने।
- कम्प्युटरमा आधारित प्रणाली सम्बन्धी विषयमा राय माग भएमा राय पेश गर्ने।
- आफ्नो शाखामा रहेका भौतिक साधनको संरक्षण तथा मर्मत संभार गर्ने गराउने कार्यका लागि जिन्सी शाखासँग समन्वय गर्ने।
- प्रदेश तथा स्थानीय तहमा सूचना प्रविधिको उच्चतम उपयोग गर्ने/गराउने कार्यको लागि परामर्श तथा समन्वय गर्ने।
- तथ्याङ्कको सुरक्षा तथा पुनःप्राप्तिको रणनीति कार्यान्वयन गर्ने।

- वित्तीय व्यवस्थापन सूचना प्रणालीको सुधार गर्ने।
- IT Products को खरिद प्रक्रिया (Specification, Estimate, Tender evaluation, PDI) मा समन्वय गर्ने।
- प्रणाली अवरुद्ध भएमा हार्डवेयर र सफ्टवेयर इन्जिनियरहरू सँग समन्वय गर्ने।
- महाशाखा प्रमुखबाट प्रत्यायोजन भएका अन्य कार्य गर्ने।

ग. विकास सहायता तथा अनुदान व्यवस्थापन शाखा

- संघको स्वीकृतिमा वैदेशिक सहयोग, वैदेशिक ऋण र अनुदान प्राप्ति, उपयोग, लेखाङ्कन प्रतिवेदन।
- राष्ट्रिय तथा अन्तर प्रदेश विकास आयोजनाको समन्वय र सशर्त अनुदानको सदुपयोग।
- संघीय नीति अनुरूप सहवित्तीयकरण।
- संघसंगको अन्तर सरकारी र वित्तीय सम्पर्क, सम्बन्ध र सहकार्य
- अन्तर सरकारी वित्त हस्तान्तरण सम्बन्धी कार्य गर्ने।
- आवश्यक भएका चिठ्ठीपत्र र दस्तावेज सम्बन्धी कार्य सम्पन्न गर्ने।
- प्रदेश सचिव/महाशाखा प्रमुखबाट तोकिए बमोजिमका अन्य कार्य गर्ने।

२. प्रशासन महाशाखा

- मन्त्रालय तथा अन्तर्गत कार्यालयहरूको संगठन, दरबन्दी, पदपूर्ति, पद श्रृजना, खारेज सम्बन्धी प्रकृयागत कार्य।
- मानव संशाधन विकास सम्बन्धी नीति तर्जुमा एवम् कार्यान्वयन सम्बन्धी कार्य।
- मन्त्रालय र अन्तर्गत निकायका कर्मचारीको कर्मचारी प्रशासन सम्बन्धी पेश भएका फाईलहरूमा राय सहित प्रदेश सचिव समक्ष पेश गर्ने र निर्णयानुसार कार्यहरू सम्पादन गर्ने गराउने।
- मन्त्रालयको लागि बजेट माग गर्ने, केन्द्रीय तथा कार्य संचालनस्तरको लेखा संचालन र लेखा परीक्षणको व्यवस्था गर्न लगाउने।
- विभिन्न मन्त्रालय तथा कार्यालयहरूबाट मागिएको परामर्शमा राय दिने वा आवश्यकता अनुसार राय सहित पेश गरी निर्णयानुसार जानकारी दिने व्यवस्था मिलाउने।
- मन्त्रालयको लागि बजेट, भौतिक सामाग्री र जनशक्तिको नियमित आपूर्तिको व्यवस्था मिलाउने।
- महाशाखा बीच समन्वय कायम गर्ने र शाखा महाशाखाबाट भइरहेका कामहरूको समन्वय र सुपरिवेक्षण गर्ने/गराउने।
- अधीनस्थ कार्यको प्रगति विवरण तयार गराई आवश्यक निर्देशन दिने र प्रदेश सचिव समक्ष राय सहित पेश गर्ने।
- स्वदेशी तथा विदेशी तालिम सम्बन्धी मनोनयनमा छात्रवृत्ति वितरण लगायतका पेश भएका विषयहरूमा प्रचलित ऐन नियम, परिपत्र र कायम भएको नीति बमोजिम गर्ने गराउने।
- बेरुजू फछ्यौट गतिविधि सम्बन्धमा आवश्यक समन्वय एवं निर्देशन दिने।
- तोकिए बमोजिमको रकमान्तर खर्चको स्वीकृती, ठेक्का पट्टा सदर बदर तथा लिलाममा बिक्रि र मिनाहा सम्बन्धी कार्यहरू गर्ने।
- जिन्सी निरीक्षण गराउने र प्राप्त प्रतिवेदन अनुरूप आवश्यक कारबाही गराउने।
- आफ्नो महाशाखा अन्तर्गतका विषयमा मन्त्रिपरिषदमा पेश हुने प्रस्तावको मस्यौदा तयार गरी पेश गर्ने।
- भौतिक सामाग्री, भवन, सवारी साधन आदीको संरक्षण, सम्भार र मर्मत आदि विषयमा रेखदेख नियन्त्रण समन्वय गर्ने।
- वित्तीय क्षेत्रका ऐन र नियमहरूको मस्यौदा तयार गर्ने तथा कानूनी विषयमा मन्त्रालयका अन्य महाशाखा तथा निकायबाट आएका निर्देशिका तथा कार्यविधिहरू तर्जुमा गर्न सहयोग गर्ने।

क. कर्मचारी प्रशासन शाखा

- मन्त्रालयमा कार्यरत कर्मचारीको व्यक्तिगत विवरण, बिदा, कार्यसम्पादन मूल्याङ्कन, हाजिरी व्यवस्थापन गर्ने, गराउने।
- मन्त्रालयको सरसफाइ सम्बन्धी कार्यहरू नियमित रूपमा गर्ने, गराउने।
- कर्मचारीको कार्यसम्पादन मुल्यांकन गरी अभिलेख अद्यावधिक गर्ने, गराउने।
- मन्त्रालयमा कर्मचारी पदस्थापन (दरबन्दीमा) र कर्मचारी व्यवस्थापन गर्ने, गराउने।
- मन्त्रालय अन्तर्गतका स्थायी दरबन्दीका सम्पूर्ण कर्मचारीहरूको नियुक्ति, सरुवा, पदस्थापन, बढुवा, अवकाश, बिदा, पुरस्कार, विभूषण, विभागीय कारबाही सम्बन्धी कार्यका लागि प्राप्त आदेश, निर्देशन बमोजिम आवश्यक प्रारम्भिक कारबाही उठान गरी राय सहित पेश गर्ने।
- मातहतका कर्मचारीहरूको सुपरिवेक्षण कार्य गर्ने।
- शाखाको काम कारबाहीको अभिलेख व्यवस्थापन सम्बन्धी कार्य गर्ने।
- मन्त्रालयको दर्ता चलानी, हेल्पडेस्क, फोटोकपी इत्यादि सुचारु रूपले संचालन गर्ने, गराउने।
- मन्त्रालयको भौतिक संरचना सवारी साधनहरूको संरक्षण, खानेपानी, विद्युत, टेलिफोन सञ्चालन तथा सुरक्षा सम्बन्धी आवश्यक कार्य गर्ने/गराउने।
- मन्त्रालयमा दैनिक रूपमा प्राप्त हुने चिठी पत्रहरू दर्ता, चलानी, फाइलिङ गरी सम्बन्धित शाखामा कार्यान्वयनको लागि पुर्याई भण्डारण गर्ने, गराउने।
- शाखाको वार्षिक कार्यक्रम तथा कार्ययोजना तयार गर्ने र स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन गर्ने र प्रगति अभिलेख राख्ने।
- शाखाको काम कारबाहीको अभिलेख व्यवस्थापन सम्बन्धी कार्य गर्ने, गराउने।
- अधिकार प्रत्यायोजन भए बमोजिमका अन्य कार्यहरू गर्ने गराउने।
- मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीहरूको नागरिक लगानी कोष, कर्मचारी सञ्चयकोष, सावधिक बीमा कोष सम्बन्धी सिफारिस गरी अभिलेख अद्यावधिक गर्ने।
- महाशाखा प्रमुखबाट प्रत्यायोजित भएका तथा तोकिएका अन्य कार्यहरू गर्ने।

ख. कानून तथा फैसला कार्यान्वयन शाखा

- मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने विषयहरूमा कानूनको मस्यौदा तयारी तथा मौजुदा कानूनको संशोधन सम्बन्धी प्रारम्भिक कार्य गर्ने।
- कानून कार्यान्वयनमा देखिएको जटिलता र समस्याहरूको समाधानार्थ कानूनी राय परामर्श प्रदान गर्ने।
- मन्त्रालय बिरुद्ध परेका रिट निवेदन र पुनरावेदन सम्बन्धी कार्य गर्ने।
- मन्त्रालयसँग सम्बन्धी ऐन, कानूनको पालना भए नभएको अनुगमन गरी आवश्यक राय दिने।
- न्यायिक तथा अर्धन्यायिक निकायबाट भएका फैसला कार्यान्वयन लागि आवश्यक सहयोग गर्ने।
- मन्त्रालयसँग सम्बन्धित कानून, राजपत्र तथा परिपत्रहरू अध्यावधिक रूपमा राख्ने व्यवस्था मिलाउने।
- न्यायिक तथा अर्धन्यायिक निकायमा पठाउनु पर्ने लिखित जवाफ तयार गर्ने।
- विषयगत मन्त्रालयबाट राय सहमतिको लागि प्राप्त भएका कानूनको मस्यौदा अध्ययन गरी राय सहमतिको लागि प्रारम्भिक फायल उठान गर्ने।
- मन्त्रालयका महाशाखाबाट माग भई आएका विषयहरूमा कानूनी परामर्श दिने।
- मन्त्रालयसँग सम्बन्धित कुनै सम्झौता, करार वा अन्य लिखित एवं कागजातको मस्यौदाको ढाँचा एवं कानूनी प्रक्रिया तथा विधिको सम्बन्धमा आवश्यक राय परामर्श उपलब्ध गराउने।

- कानूनसँग सम्बन्धित विषयमा सैद्धान्तिक सहमतिका लागि सम्बन्धित निकायमा पठाउने एवं मन्त्रिपरिषद्मा जाने प्रस्ताव तयार गर्ने।
- मन्त्रालय तथा मातहत कार्यालयबाट सम्पादन भएका कार्यका सम्बन्धमा पर्न आएका मुद्दा मामिला र उजुरीको सम्बन्धमा आवश्यक कागजात संकलन गर्ने र मन्त्रालयको तर्फबाट प्रतिउत्तर तथा लिखित जबाफ तयार गरी पेश गर्ने व्यवस्था मिलाउने।
- मन्त्रालयसँग सम्बन्धित राजपत्रमा प्रकाशित गर्नुपर्ने ऐन, नियम, गठन आदेश तथा सूचना राजपत्रमा प्रकाशन गर्ने व्यवस्था मिलाउने।
- मानवअधिकार सम्बन्धी विषयमा सम्पर्क बिन्दु (फोकल पोइन्ट) को रूपमा कार्यसम्पादन र प्रतिनिधित्व गर्ने।
- मन्त्रालयमा गठन हुने कानून तर्जुमा समितिको सचिवालयको कार्य गर्ने।
- तोकिए बमोजिमका अन्य कार्यहरू गर्ने

ग. आर्थिक प्रशासन शाखा

- विनियोजन, राजस्व, धरौटी र विविध एवम् कार्य सञ्चालन कोष सञ्चालन भए सो सँग सम्बन्धी आफू समक्ष प्राप्त लेखा (बिल, भरपाई, भौचर र सम्बन्धित कागजातहरू) जाँच गरी पेश गर्ने।
- मन्त्रालयको निकासा तथा मातहतका निकायहरूलाई दिने अख्तियारी सम्बन्धी कागजात तयार गर्ने गर्न लगाउने।
- मासिक खर्चको फाँटवारी तथा वार्षिक आर्थिक विवरण तयार गर्ने, लेखा परीक्षण गराउने प्रबन्ध मिलाउने।
- रायका लागि प्राप्त भएका फाइलहरू रायसाथ महाशाखा प्रमुख समक्ष पेश गर्ने र पेश गर्नु पर्ने टिप्पणीहरूको उठान गरी महाशाखा प्रमुख समक्ष पेश गर्ने।
- आर्थिक कारोबारको आ.ले.प../म.ले.प.. गरी बेरुजूको लगत राख्ने तथा बेरुजू फछ्यौटको प्रमाण जुटाइ नियमित बेरुजू फछ्यौटका लागि आवश्यक व्यवस्था मिलाउने तथा फछ्यौट भएपछि बेरुजू सम्परीक्षण गराउने व्यवस्था मिलाउने।
- आर्थिक प्रशासनसँग सम्बन्धी राय माग भएमा राय दिने, आर्थिक विवरणहरू तयार गर्ने, गराउने व्यवस्था मिलाउने।
- मातहतका कर्मचारीहरूको सुपरिवेक्षक भै कार्य गर्ने।
- आन्तरिक लेखाका उद्देश्यका लागि आवश्यक तथ्यांक/सूचना संकलन गर्न सहयोग पुर्याउने।
- शाखासँग सम्बन्धित अन्य सम्पूर्ण कार्य गर्ने विनियोजन, राजस्व, धरौटी एवम् कार्य सञ्चालन कोषको आम्दानी, खर्च, लेखा सम्बन्धी कार्य गर्ने।

घ. योजना तथा अनुगमन शाखा

- आवधिक योजना, मध्यमकालीन खर्च संरचना तथा आयोजना बैंकको तर्जुमा, सञ्चालन तथा सो को बजेट तथा कार्यक्रमसँगको तादात्म्यता सम्बन्धमा योजना आयोगसँग समन्वयकारी भूमिका निर्वाह गर्ने।
- प्रदेश सरकारका मन्त्रालय, योजना आयोग तथा अन्य निकायसँग योजना, बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अनुगमन सम्बन्धमा समन्वयकारी भूमिका निर्वाह गर्ने।
- वार्षिक बजेट तथा कार्यक्रम तर्जुमाको सम्बन्धमा विषयगत मन्त्रालय, प्रदेश योजना आयोग तथा अन्य निकायसँग हुने छलफलमा भाग लिने।
- प्रदेश गौरवका आयोजना, बहुवर्षीय स्रोत सहमति प्रदान गरिएका आयोजना जस्ता प्रादेशिक सहत्वका आयोजनाहरूको अनुगमन, मूल्याङ्कन गरी प्रतिवेदन गर्ने।

- स्थानीय तह मार्फत कार्यक्रम कार्यान्वयन गर्ने गरी हस्तान्तरण गरिएका सशर्त, सम्पूरक तथा विषेश अनुदानका कार्यक्रम/क्रियाकलापको अनुगमन गरी प्रतिवेदन गर्ने।
- वार्षिक अनुगमन योजना तयार गर्ने।
- आवधिक (मासिक/अर्धवार्षिक/वार्षिक) प्रगति प्रतिवेदन तयार गर्ने।
- प्रादेशिक बजेट तथा कार्यक्रम कार्यान्वयनको आवधिक समीक्षा तयार गर्ने।
- प्रदेश मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकको आयोजना गर्ने।
- सबै मन्त्रालयहरूबाट वार्षिक नीति तथा कार्यक्रम र बजेट तथा कार्यक्रम कार्यान्वयन कार्ययोजना तयार गर्ने/गराउने र विवरण एकीकृत गर्ने।
- बजेट तथा कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गर्ने।
- अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा परी आउने अन्य कार्यहरू गर्ने।
- लक्ष्य बमोजिम वा लक्ष्य भन्दा बढी प्रगति हासिल गर्नेलाई पुरस्कारका लागि सिफारिस गर्ने तथा लक्ष्य भन्दा कम प्रगति भएको पाईएमा कारबाही गर्न सिफारिस गर्ने।
- सबै मन्त्रालयबाट चौमासिक प्रगति विवरण प्राप्त गरी Action Plan, Aims and Objectives अनुसार कार्यान्वयन भए/नभएको विवेचना गरी प्रकाशित गर्ने, MDAC को आयोजना गर्ने।
- नेपाल सरकारको सशर्त, सम्पूरक र विशेष अनुदानबाट सञ्चालित आयोजनाको अनुगमन तथा मूल्याङ्कनका कार्यहरू गर्ने।

३. वित्त तथा वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा

- प्रदेशको आर्थिक अवस्थाको विश्लेषण तथा आर्थिक नीतिको तर्जुमा, कार्यान्वयन र नियमन।
- प्रदेशस्तरको आर्थिक स्थायित्व र मूल्यस्थिरता सम्बन्धी नीति तर्जुमा, कार्यान्वयन र नियमन गर्ने गराउने।
- आर्थिक विकासमा निजी, सहकारी तथा गैरसरकारी क्षेत्रसँगको समन्वय र सहकार्य गर्ने गराउने।
- प्रदेशस्तरीय तथ्याङ्क सङ्कलन, वर्गिकरण, विश्लेषण तथा प्रकाशन गर्ने गराउने।
- बीमा र बीमा व्यवसायको संचालन, व्यवस्थापन, प्रवर्द्धन तथा विस्तार र नियमन सम्बन्धी कार्य गर्ने गराउने।
- प्रदेशस्थित सरकारी सम्पत्तिको एकीकृत विवरण र सरकारी बाँकी रकमको लगत तथा असुल उपर सम्बन्धी कार्य गर्ने गराउने।
- प्रदेश सरकारी लगानी र लाभांशको लेखा, प्रतिबद्ध दायित्वको लेखा व्यवस्थापन सम्बन्धी कार्य गर्ने गराउने।
- तथ्याङ्क, सूचना प्रणाली तथा अभिलेख व्यवस्थापन सम्बन्धमा प्रादेशिक नीति, कानून, मापदण्ड एवम् योजना तर्जुमा, कार्यान्वयन र नियमन तथा संघ र स्थानीय तहसँग सहयोग, समन्वय र सहकार्य गर्ने गराउने।
- नेपाल राष्ट्र बैंकको नीति अनुरूप वित्तीय संस्थाहरूको सञ्चालन, प्रदेशस्तरका सार्वजनिक संस्थान, समिति, प्रतिष्ठान तथा कम्पनी आदिको सञ्चालन, व्यवस्थापन, सुधार र नियमन।
- प्रदेशस्तरको तथ्याङ्क प्रणाली स्थापना तथा अद्यावधिक गर्ने, गराउने।
- नेपाल सरकारको स्वीकृतिमा प्रदेशले लिने आन्तरिक ऋण सम्बन्धी कार्य गर्ने, गराउने।
- प्रदेशको आन्तरिक लेखापरीक्षणको एकीकृत प्रतिवेदन कार्यान्वयन, बेरुजू फर्स्यौट अनुगमन सम्बन्धी कार्य गर्ने, गराउने।

- प्रदेशमा लगानीमैत्री वातावरण सृजना गर्न र सार्वजनिक निजी क्षेत्र बिचको बिश्वासको वातावरण कायम गर्दै समग्र आर्थिक विकासमा निजी क्षेत्रको संलग्नताको लागि अनुकूल वातावरण सृजना गर्न मद्दत गर्ने।
- प्रदेश राजस्व नीति तथा मार्गदर्शन तर्जुमा र परिमार्जन गर्ने।
- राजस्व प्रक्षेपण तथा वार्षिक राजस्व संकलन अनुमान तयार गर्ने।
- राजस्व सम्बन्धी विषयमा प्रदेश मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्न तयारी गर्ने।
- स्थानीय तहले संकलन गर्ने राजस्वको विषयमा परामर्श तथा व्यवस्थापन सम्बन्धी कार्य गर्ने।
- राजस्व सम्बन्धी ऐन नियमलाई समय सापेक्ष तथा वैज्ञानिक रूपमा परिमार्जन तथा संशोधन गर्ने।
- गैर कर राजस्व सम्बन्धी नीति गैर करको दर एवं असूली प्रक्रिया निर्धारण गर्न प्रदेश मन्त्रालयसँग समन्वय र सहकार्य गरी प्रभावकारी असूलीको कार्य गर्ने।
- राजस्व चुहावट तथा आर्थिक अपराध नियन्त्रणको लागी नीतिगत सुधार गर्ने।
- राजस्व संकलनको निरन्तर अनुगमन तथा निर्देशन गर्ने।
- राजस्वको मासिक समीक्षा र विश्लेषण गरी राजस्व संकलन अभिवृद्धि गर्न विशेष अभियान संचालन गर्ने।
- राजस्व सम्बन्धी विषयमा माग भएको राय सुझाव प्रदान गर्ने।
- आर्थिक विधेयकको मस्यौदा तयार गर्ने।
- विनियोजन विधेयकको मस्यौदा तयार गरि कानून शाखामा पठाउने।
- प्रचलित कानून, नीति, बजेट तथा कार्यक्रममा उल्लेखित एवम् प्रदेश सचिवबाट प्रत्यायोजन भएका वा तोकिएका अन्य कार्य गर्ने, गराउने।

क. राजस्व व्यवस्थापन शाखा

- प्रदेश राजस्व सम्बन्धी नीति तथा कानूनको तर्जुमा, कार्यान्वयन र नियमन सम्बन्धी कार्य।
- घरजग्गा रजिष्ट्रसन शुल्क, सवारीसाधन कर, मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन शुल्क, कृषि आय कर, सेवा शुल्क, दस्तुर र दण्ड जरिवाना संकलन, बाँडफाँड र उपयोग सम्बन्धी कार्य।
- स्थानीय तहले कानून बमोजिम नदीजन्य पदार्थबाट संकलन गर्ने रोयल्टी र शुल्क, सम्बन्धी कार्य।
- राजस्व चुहावट नियन्त्रण सम्बन्धी प्रादेशिक नीति कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन सम्बन्धी कार्य।
- आवश्यक भएका चिठीपत्र र दस्तावेज सम्बन्धी कार्य।
- श्रोत अनुमान तथा खर्चको सिमा निर्धारण समिति/राजस्व परामर्श समितिको बैठक सचिवालयको रूपमा कार्य।
- प्रदेशस्तरीय राजस्वको प्रक्षेपण तथा वार्षिक लक्ष्य निर्धारण सम्बन्धी कार्य।
- महाशाखा प्रमुखबाट तोकिए बमोजिमका कार्य सम्पादन गर्ने।

ख. आर्थिक विश्लेषण शाखा

- प्रदेशस्थित सरकारी सम्पत्तिको एकीकृत विवरण सङ्कलन गर्ने। सरकारी सम्पत्तिको संरक्षण तथा उपयोग स्थितिको अनुगमन गर्ने।
- प्रदेशको बेरुजु र सरकारी बाँकीको लगत, फर्स्यौट तथा असूलउपर सम्बन्धी कार्यको सहजीकरण तथा अनुगमन गर्ने। बेरुजु फर्स्यौट अनुगमन समितिको सचिवालयको रूपमा कार्य गर्ने।
- आन्तरिक लेखापरीक्षणको एकीकृत प्रतिवेदनको समीक्षा तथा सुझाव कार्यान्वयन सम्बन्धी कार्य गर्ने।
- प्रदेश सरकारको लगानी र लाभांशको लेखा व्यवस्थापन, प्रतिवद्ध दायित्वको अभिलेख तथा प्रदेशको आन्तरिक ऋण सम्बन्धी कार्य गर्ने।

- आर्थिक विकासमा निजी, सहकारी तथा गैरसरकारी क्षेत्रसँगको समन्वय र सहकार्य।
- आवश्यक भएका चिठ्ठीपत्र र दस्तावेज सम्बन्धी कार्य सम्पन्न गर्ने।
- प्रदेशको आर्थिक अवस्थाको विश्लेषण तथा आर्थिक नीतिको तर्जुमा, कार्यान्वयन र नियमन।
- प्रदेशस्तरको आर्थिक स्थायित्व र मूल्यस्थिरता सम्बन्धी नीति तर्जुमा, कार्यान्वयन र नियमन।
- प्रादेशिक आर्थिक सर्वेक्षण तयार गर्ने र आर्थिक बुलेटिन मासिक रूपमा प्रकाशन गर्ने।
- प्रदेशको एकीकृत आर्थिक विवरण संकलन तथा विश्लेषण गर्ने। सरकारी वित्तीय स्थितिको अध्ययन विश्लेषण गरी प्रतिवेदन तयार गर्ने।
- बजेट कार्यान्वयनको त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक प्रगति प्रतिवेदन तयारी, बजेट तर्जुमा, मध्यमकालीन खर्च संरचना तथा आवधिक योजना तयारीमा सहयोग गर्ने।
- आवश्यक भएका चिठ्ठीपत्र र दस्तावेज सम्बन्धी कार्य सम्पन्न गर्ने।
- मौद्रिक नीति, मुल्य नीति र अन्य आर्थिक वित्तीय नीतिहरूको कार्यक्रम सम्बन्धि सूचना र तथ्यांक प्राप्त गरी आवधिक प्रतिवेदन तयार गर्ने।
- आर्थिक सर्वेक्षण, बुलेटिन तथा आवधिक प्रतिवेदनहरू तयार गर्न आवश्यक तथ्याङ्क उपलब्ध गराउने।
- मन्त्रालयको वेबसाइटमा प्रदेशको Macroeconomic indicators तथा तथ्याङ्कहरू नियमित रूपमा अद्यावधिक गर्ने।
- प्रदेशस्तरीय तथ्याङ्क सङ्कलन, वर्गिकरण, विश्लेषण तथा प्रकाशन।
- तथ्याङ्कको अद्यावधिक विवरण तयार गर्ने, तथ्याङ्क सूचना प्रणाली तथा अभिलेख व्यवस्थापन सम्बन्धी कार्य गर्ने।
- तथ्याङ्क सङ्कलनमा संघ तथा प्रदेशका निकाय र स्थानीय तहसँग समन्वय गर्ने।
- महाशाखा प्रमुखबाट प्रत्यायोजन भएका तथा आदेशानुसारको अन्य कार्य सम्पादन गर्ने।

ग. वित्तीय क्षेत्र व्यवस्थापन शाखा

- बीमा र बीमा व्यवसायको संचालन, व्यवस्थापन, प्रवर्द्धन तथा विस्तार र नियमन।
- बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वयात्मक कार्य गर्ने।
- वित्तीय साक्षरता तथा वित्तीय पहुँच विस्तार सम्बन्धी कार्य गर्ने।
- प्रदेशस्तरका सार्वजनिक संस्थान, वित्तीय संस्था, समिति, प्रतिष्ठान तथा कम्पनी आदिको सञ्चालन, व्यवस्थापन, सुधार र नियमन।
- प्रदेशको आर्थिक नीति, आर्थिक स्थायित्व र मूल्यस्थिरता सम्बन्धी नीति तर्जुमा एवम् कार्यान्वयनमा सहयोग, समन्वय गर्ने।
- आवश्यक सम्पूर्ण पत्राचार तथा अभिलेख सम्बन्धी कार्य गर्ने।
- महाशाखा/शाखा प्रमुखबाट तोकिए बमोजिमका कार्य सम्पादन गर्ने।

सचिवालय

१. मन्त्रीको निजी सचिवालय

- मन्त्रीको निजी प्रशासकीय कर्मचारीको रूपमा अभिलेख व्यवस्थापन र पत्राचार गर्ने।
- भेटघाट तथा कार्यक्रम तालिका तयार गर्ने।
- फायल, नोट तयार गर्ने तथा प्राप्त पत्रहरूको अभिलेख राख्ने।
- मन्त्रालयको कार्यहरूको नोट तयार गरी जानकारी गराउने।
- मन्त्रालयले लिएर अहोएका अन्य कार्यहरू गर्ने गराउने।

२. प्रदेश सचिवको सचिवालय

- पदाधिकारीको निजी सचिवालयको आवश्यक व्यवस्थापन गर्ने।
- निजी सचिवालयका पदाधिकारीलाई माग भए बमोजिमका सूचना उपलब्ध गराउने।
- सम्बन्धित पदाधिकारीसँग हुने भेटघाट तथा अन्य कार्यक्रमहरूको समय तथा विषयमा सम्बद्ध पदाधिकारी समक्ष पेश गरी प्राप्त निर्देशन बमोजिम काम गर्ने।
- निजी सचिवालयसँग सम्बन्धित अभिलेख दुरुस्त राख्ने।
- सम्बन्धित पदाधिकारीको निर्देशन बमोजिम कार्य सम्पादन गर्ने।

४. मन्त्रालयबाट प्रदान गरिने सेवा

मन्त्रालयबाट प्रदान गरिने सेवा यस प्रकार रहेको छः

क्र.सं.	महाशाखा/शाखा	कोठा नं.	सम्पादन गरिने मुख्य कार्यहरू	जिम्मेवार व्यक्ति	गुनासो सुन्ने अधिकारी	कै.
१	प्रशासन महाशाखा, तेस्रो तल्ला, कोठा नं. ३०१			प्रशासन महाशाखा प्रमुख	मन्त्रालयको सचिव	
	⇒ प्रशासन शाखा	१०१	• मन्त्रालयमा कार्यरत कर्मचारीको व्यक्तिगत विवरण, विदा, काज, हाजिरी व्यवस्थापन गर्ने, गराउने। • कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन गरी अभिलेख अद्यावधिक गर्ने, गराउने। • शाखाको वार्षिक कार्यक्रम तथा कार्य योजना तयार गर्ने र स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन गर्ने र प्रगति अभिलेख राख्ने। • सार्वजनिक खरिद ऐन नियमावली बमोजिमका खरिद कार्य गर्ने। • मन्त्रालयको जिन्सी व्यवस्थापन गर्ने। • सोधपुछ तथा दर्ता चलानीको सेवा प्रवाह गर्ने।	प्रशासन शाखा प्रमुख	प्रशासन महाशाखा प्रमुख	
	⇒ योजना तथा अनुगमन शाखा	१०३	• MTEF तर्जुमा समन्वय • योजना तर्जुमा गोष्ठी सञ्चालनमा समन्वय • आयोजनाको वर्गीकरण, आयोजना प्राथमिकीकरण सम्बन्धी कार्य • आयोजनाको बैंक सञ्चालनमा समन्वय • प्रादेशिक योजनाको अनुगमन • वित्तीय अनुशासन प्रवर्द्धनको लागि सुझाव/अध्ययन • बजेट कार्यान्वयन अनुगमन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढीकरण • बजेटको त्रैमासिक, अर्धवार्षिक, वार्षिक प्रगति समीक्षा, मूल्याङ्कन, प्रतिवेदन प्रकाशन	योजना तथा अनुगमन शाखा प्रमुख	प्रशासन महाशाखा प्रमुख	

क्र.सं.	महाशाखा/शाखा	कोठा नं.	सम्पादन गरिने मुख्य कार्यहरू	जिम्मेवार व्यक्ति	गुनासो सुन्ने अधिकारी	कै.
			मन्त्रालयगत निकायगत रूपमा हुने चौमासिक समीक्षा बैठकमा भाग लिने र मन्त्रालयको तर्फबाट दृष्टिकोण राख्ने			
	⇒ आर्थिक प्रशासन शाखा	३०२	- चालू तथा पुँजीगत बजेट तयार गर्दा सचिवसँग समन्वय गरी बजेट तर्जुमा गर्ने। - आर्थिक कारोबारको विवरण प्रकाशित गर्ने।	आर्थिक प्रशासन शाखा प्रमुख	प्रशासन महाशाखा प्रमुख	
	⇒ कानून तथा फैसला कार्यान्वयन शाखा	५०६	- मन्त्रालयलाई विपक्ष बनाएका उजुरी तथा रिटहरूको लिखित जवाफ तयार गर्ने। - मन्त्रालय र अन्तर्गत आवश्यक कानूनी राय सल्लाह प्रदान गर्ने। - ऐन नियमहरूको आवश्यकता अनुसार मस्यौदा तयार गर्ने।	कानून तथा फैसला कार्यान्वयन शाखा प्रमुख	प्रशासन महाशाखा प्रमुख	
२	बजेट तथा कार्यक्रम महाशाखा, दोस्रो तल्ला, कोठा नं. ३०१			बजेट तथा कार्यक्रम महाशाखा प्रमुख	मन्त्रालयको सचिव	
	⇒ बजेट तथा कार्यक्रम शाखा	४०१	- बजेट तर्जुमाको प्रारम्भिक अनुमान सम्बन्धी कार्य। - बजेटको सिमा निर्धारण सम्बन्धी कार्य। - मन्त्रालय निकायगत उपशीर्षकको बजेट सिलिड र मार्गदर्शन सम्बन्धी कार्य गर्ने - स्वीकृत बजेट सिलिड र मार्गदर्शन सम्बन्धित मन्त्रालय र निकायमा पठाउने - क्षेत्रगत रूपमा मूलभूत नीति तथा कार्यक्रम तयार गरी बजेट वक्तव्य लेखन समितिलाई उपलब्ध गराउने - विनियोजन विधेयक, ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकको प्रारम्भिक खाका तयार गर्ने - व्यय अनुमानको खर्च शीर्षकगत विवरण, व्यय अनुमानको विवरण र श्रोत पुस्तिका एवम् बजेट वक्तव्य छपाउने - आर्थिक दायित्व हुने विषयमा राय परामर्श तथा सहमति प्रदान - प्रदेश सञ्चित कोषको स्थिति नियमित रूपमा अनुगमन गर्ने - अर्थ विविधबाट थप रकम निकास	बजेट तथा कार्यक्रम शाखा प्रमुख	बजेट तथा कार्यक्रम महाशाखा प्रमुख	

क्र.सं.	महाशाखा/शाखा	कोठा नं.	सम्पादन गरिने मुख्य कार्यहरू	जिम्मेवार व्यक्ति	गुनासो सुन्ने अधिकारी	कै.
			• नगद प्रवाहको स्थिति नियमित रूपमा अनुगमन • आर्थिक कार्यप्रणाली सम्बन्धी नीति तर्जुमा • सार्वजनिक खर्चको मापदण्ड तर्जुमा • रकमान्तर/स्रोतान्तर/PLMBIS सम्बन्धी कार्य • बजेट रोक्का, समर्पण, नियन्त्रण सम्बन्धी कार्य			
	⇒ विकास सहायता तथा अनुदान शाखा	४०१	• राजस्व बाँडफाँट सम्बन्धी कार्यहरू गर्ने। • प्रदेश विभाज्य कोष व्यवस्थापन सम्बन्धी कार्य गर्ने। • प्रदेश सञ्चित कोषबाट स्थानीय तहहरूलाई प्रदान गर्ने सशर्त अनुदान, समपूरक अनुदान, समानीकरण अनुदान र विशेष अनुदान हस्तान्तरण गर्ने। • आन्तरिक ऋण सम्बन्धी कार्य गर्ने। • संघीय सरकारको समन्वयमा प्रदेशमा वैदेशिक सहायता, अनुदान र ऋण सम्बन्धी समन्वयकारी कार्य गर्ने।	विकास सहायता तथा अनुदान शाखा प्रमुख	बजेट तथा कार्यक्रम महाशाखा प्रमुख	
	⇒ सूचना प्रविधि शाखा	४०२	• विद्युतीय शासन सम्बन्धी नीति, कानून, योजना, कार्यक्रम तथा प्रणालीको विकास र प्रवर्द्धन एवम् समन्वय सम्बन्धी कार्य गर्ने। • वित्तीय व्यवस्थापन सूचना प्रणालीको सुधार गर्ने। • E-Governance लागू गर्ने सन्दर्भमा IT Focal Person को रूपमा कार्य गर्ने। • E-Governance सम्बन्धी नीति, कानून, योजना, कार्यक्रम तथा प्रणालीको विकास र प्रवर्द्धन एवम् समन्वय सम्बन्धी कार्य गर्ने। • Website व्यवस्थापन र सञ्चार प्रविधिसँग सम्बन्धित कार्य गर्ने। सूचना प्रविधिको उच्चतम उपयोग गर्न/गराउन प्रदेश राजस्वसँग सम्बन्धित कार्यालयहरू (अन्तर-सरकार) सँग कम्प्युटर नेटवर्किङ गर्ने।	सूचना प्रविधि शाखा प्रमुख	बजेट तथा कार्यक्रम महाशाखा प्रमुख	
३	वित्त तथा वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा, प्रि-फ्याब भवन, कोठा नं. ५०५			वित्त तथा वित्तीय क्षेत्र व्यवस्थापन	मन्त्रालयको सचिव	

क्र.सं.	महाशाखा/शाखा	कोठा नं.	सम्पादन गरिने मुख्य कार्यहरू	जिम्मेवार व्यक्ति	गुनासो सुन्ने अधिकारी	कै.
				महाशाखा प्रमुख		
	⇒ राजस्व व्यवस्थापन शाखा	५०३	• प्रदेशको राजस्व नीति तथा मार्गदर्शन तर्जुमा र परिमार्जन गर्ने। • राजस्व चुहावट तथा आर्थिक अपराध नियन्त्रण सम्बन्धी कार्य गर्ने। • राजस्व प्रशासनको सञ्चालन र सुदृढीकरण, कर तथा गैर कर, सेवा शुल्क, दस्तुरहरूको लक्ष्य निर्धारण, प्रशासन, सङ्कलन र बाँडफाँटसम्बन्धी कार्य गर्ने। • राजस्व सम्बन्धी तथ्याङ्क अभिलेखन र सूचना आदान प्रदान गर्ने। • राजस्व परामर्श सम्बन्धी कार्यहरू गर्ने। • राजस्व सम्बन्धी ऐन नियमलाई समय सापेक्ष तथा वैज्ञानिक रूपमा परिमार्जन तथा संशोधन गर्न पहल गर्ने। • गैर कर राजस्वसम्बन्धी नीति, गैरकरका क्षेत्रहरू, गैरकरका दर एवम् असुली प्रक्रिया निर्धारण गर्न र क्षेत्रगत मन्त्रालयहरूसँग गैर कर राजस्वको प्रभावकारी असुलीका लागि समन्वय र सहकार्य गर्ने। • आर्थिक विधेयकको मस्यौदा तयार गर्ने। • राजस्व प्रक्षेपण तथा वार्षिक राजस्व सङ्कलन अनुमान तयार गर्ने। • राजस्वको मासिक, चौमासिक, अर्धवार्षिक र वार्षिक समीक्षा र विश्लेषण गरी राजस्व सङ्कलन अभिवृद्धि गर्न विशेष अभियान सञ्चालन गर्ने। • राजस्व सम्बन्धी विषयमा राय परामर्श माग भई आएमा दिने। • राजस्वसम्बन्धी बक्यौता असुली गर्न सम्बन्धित निकायलाई परिचालन गर्ने गराउने। • राजस्व परामर्श समितिको सचिवालयको कार्य गर्ने।	राजस्व व्यवस्थापन शाखा प्रमुख	वित्त व्यवस्थापन महाशाखा प्रमुख	
	⇒ वित्तीय क्षेत्र व्यवस्थापन शाखा,	५०३	• बीमा र बीमा व्यवसायको सञ्चालन, व्यवस्थापन, प्रवर्द्धन तथा विस्तार र नियमन।	वित्तीय क्षेत्र व्यवस्थापन शाखा प्रमुख	वित्त तथा वित्तीय क्षेत्र व्यवस्थापन	

क्र.सं.	महाशाखा/शाखा	कोठा नं.	सम्पादन गरिने मुख्य कार्यहरू	जिम्मेवार व्यक्ति	गुनासो सुन्ने अधिकारी	कै.
			• प्रदेशस्थितसरकारी सम्पत्तिको एकीकृत विवरण र सरकारी बाँकी रकमको लगत तथा असुल उपरगर्ने । • प्रदेशस्तरका सार्वजनिक संस्थान, वित्तीय संस्था, समिति, प्रतिष्ठान तथा कम्पनी आदिको सञ्चालन, व्यवस्थापन, सुधार र नियमन । • आवश्यक सम्पूर्ण पत्राचार तथा अभिलेख सम्बन्धी कार्य गर्ने ।		महाशाखा प्रमुख	
	⇒ आर्थिक विश्लेषण शाखा,	५०४	• आर्थिक सर्वेक्षण तयार गर्ने । • प्रदेशको (राजस्व र विनियोजन) बेरुजु सम्बन्धी कार्य गर्ने । • बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वयात्मक कार्य गर्ने । • प्रदेशको आर्थिक अवस्थाको विश्लेषण तथा आर्थिक नीतिको तर्जुमा, कार्यान्वयन र नियमन । • आर्थिक विकासमा निजी, सहकारी तथा गैरसरकारी क्षेत्रसँगको समन्वय र सहकार्य । • प्रदेशको आर्थिक अवस्थाको विश्लेषण तथा आर्थिक नीतिको तर्जुमा, कार्यान्वयन र नियमन । • प्रदेशस्तरीय तथ्याङ्क सङ्कलन, वर्गीकरण, विश्लेषण तथा प्रकाशन ।	आर्थिक विश्लेषण शाखा प्रमुख	वित्त तथा वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख	

५. सेवा प्रदान गर्ने मन्त्रालयको शाखा र जिम्मेवार अधिकारी

मन्त्रालयमा कार्यरत कर्मचारीको नाम, शाखा र सम्पर्क नम्बर देहायअनुसार रहेको छः

सचिवालय/महाशाखा	पद	नाम	सम्पर्क नं.
मन्त्रीको सचिवालय	माननीय मन्त्री	विदुर कुमार लिथेप	०२१-५७३७७६
	वरिष्ठ/शाखा अधिकृत	रिक्त	
	सहायक अधिकृत	विनोद दुङ्गेल	९८४२०२९४७५
सचिवको सचिवालय	सचिव	कोशहरि निरौला	९८५२०२२७६८
	सहायक/अधिकृत	रिक्त	
प्रशासन महाशाखा	उपसचिव	रिक्त	
	कर्मचारी प्रशासन शाखा		
	वरिष्ठ/शाखा अधिकृत	रिक्त	
	सहायक अधिकृत	रमेश खतिवडा	९८५२०३११९५
	सहायक अधिकृत	अमृता भट्टराई वस्ती	९८४२०३२८१०
	नायब सुब्बा	रमेश कोइराला	९८४२४०१७१३

सचिवालय/महाशाखा	पद	नाम	सम्पर्क नं.
	कम्प्युटर अपरेटर	रिक्त	
	कानून तथा फैसला कार्यान्वयन शाखा		
	कानून अधिकृत	केशव कोइराला	९८५२०५१४१३
	आर्थिक प्रशासन शाखा		
	लेखा अधिकृत	राजन प्रसाद गुरागाई	९८४२५५२९६६
	लेखापाल	रिक्त	
	योजना तथा अनुगमन शाखा		
	शाखा अधिकृत	दिनेश ढुंगाना	९८५२८४९१८८
	सहायक अधिकृत	अनिता घिमिरे	९८४२२४९७५८
बजेट तथा कार्यक्रम महाशाखा	उपसचिव	सुशिल बास्तोला	९८५२८४९१४९
	बजेट तथा कार्यक्रम शाखा		
	शाखा अधिकृत	प्रिति कर्ण	९८४२४०३००७
	शाखा अधिकृत	कोविद ढकाल	९८५१२०७३११
	शाखा अधिकृत	जीवन सुवेदी	९८५२८३५१०९
	नायब सुब्बा	विशाल देव आचार्य	९८१६९८५८४८
	विकास सहायता तथा अनुदान व्यवस्थापन शाखा		
	शाखा अधिकृत	रिक्त	
	सूचना प्रविधि शाखा		
	प्रमुख कम्प्युटर इन्जिनियर	स्वीटी कुमारी साह	९८०४०४६८८३
	उपसचिव	राजकुमारी राई	९८४२३९०८१८
वित्त तथा वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा	राजस्व व्यवस्थापन शाखा		
	वरिष्ठ/शाखा अधिकृत	विमल बास्कोटा	९८५२०३२८८४
	नायब सुब्बा	विकास भट्टराई	
	आर्थिक विश्लेषण शाखा		
	शाखा अधिकृत	रिक्त	
	सहायक कम्प्युटर अधिकृत	योगेन्द्र नारायण चौधरी	९८५२०३५९९५

६. सेवा प्राप्त गर्न लाग्ने शुल्क तथा दस्तुर र अवधि

मन्त्रालयबाट प्रवाह हुने सेवामा कुनै शुल्क तथा दस्तुर नलाग्ने। विषयगत कानूनमा शुल्क/दस्तुर एवं अवधि उल्लेख भएकोमा सोही बमोजिमको शुल्क/दस्तुर र समय लाग्ने।

७. निर्णय गर्ने प्रक्रिया र अधिकारी

निवेदन, उजुरी उपर निर्णय गर्ने प्रक्रिया

नागरिक वा अन्य कार्यालयबाट प्राप्त निवेदन/उजुरी माननीय मन्त्री वा प्रदेश सचिव समक्ष पेश गरिने। माननीय मन्त्री वा प्रदेश सचिवबाट सम्बन्धित महाशाखा/शाखामा कार्य सम्पादन गर्न तोक आदेश प्राप्त भए पश्चात सम्बन्धित महाशाखा/शाखाले आफैले गर्न सक्ने भइ सोही समयमा र विषयगत मन्त्रालय वा कार्यालय मार्फत गराउनु पर्ने भएमा सम्बन्धित मन्त्रालय/कार्यालयमा कार्यसम्पादन गर्न पत्राचार गरिने।

८. निर्णय उपर उजुरी सुन्ने अधिकारी:

प्रदेश सचिव श्री कोशहरि निरौला

९. मन्त्रालयले सम्पादन गरेको कामको विवरण

२०८२ कात्तिक १ गते देखि ऐ. पुस मसान्तसम्मको शाखागत रूपमा सम्पादित कार्यहरू देहाय अनुसार रहेको छः

कर्मचारी प्रशासन शाखा

- प्रदेश लोक सेवा आयोग विराटनगरबाट सिफारिस भई आएका कर्मचारीलाई प्रदेश प्रशासन सेवा राजस्व/लेखा समूह सहायकस्तर पाचौं तह नायव सुब्बा/लेखापाल पदमा स्थायी नियुक्ति तथा पदस्थापन सम्बन्धी कार्य गरिएको।
- प्रदेश प्रशासन सेवा राजस्व/लेखा समूह सहायकस्तर पाचौं तह नायव सुब्बा/लेखापाल पदमा नियुक्ति हुने कर्मचारीहरूलाई सेवासँग सम्बन्धित आधारभुत तालिम कार्यक्रम सञ्चालन गरिएको।
- प्रदेश लोक सेवा आयोग विराटनगरबाट सिफारिस भई आएका कर्मचारीलाई प्रदेश प्रशासन सेवा लेखा समूहका सह लेखापाल पदमा स्थायी नियुक्ति तथा पदस्थापन सम्बन्धी कार्य गरिएको।
- प्रदेश प्रशासन सेवा लेखा समूहका सह लेखापालका नव सेवा प्रवेसी कर्मचारीहरूलाई सेवासँग सम्बन्धित तालिम कार्यक्रम सञ्चालन गरिएको।
- लेखा समूहका विभिन्न पदका कर्मचारीको सुरुवा सम्बन्धी कार्य गरिएको।
- प्रदेश निजामती सेवा ऐन तथा नियमावली अनुसार तोकिएको योग्यता पुरा भएका कर्मचारीको स्तर वृद्धि गर्न स्तर वृद्धिको सूचना प्रकाशन गरि आवेदन संकलन सम्बन्धी कार्य गरिएको।
- निर्वाचन प्रयोजनका लागि कर्मचारीको विवरण तयार गर्ने लगायत शाखाबाट हुने नियमित कार्य सम्पन्न गरिएको।

आर्थिक प्रशासन शाखा

- नियमानुसारको पाउने कर्मचारीको तथा पदाधिकारीको तलव भत्ता भुक्तानी गरेको।
- मन्त्रालयको तर्फबाट भुक्तानी गर्नुपर्ने विषयमा नियमानुसार भुक्तानी गरिएको।
- आन्तरिक लेखापरिक्षण गराइएको।
- बेरुजु फछ्यौट सम्बन्धमा छलफल गरिएको।
- आर्थिक प्रशासन शाखासँग सम्बन्धित अन्य नियमित कार्य सम्पादन गरिएको।

कानून तथा फैसला कार्यान्वयन शाखा

- मन्त्रालयको सचिव तथा महाशाखा प्रमुखबाट विभिन्न विषयमा माग भएको राय उपलब्ध गराइएको।
- प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका स्थायी कर्मचारीको अवकाश पश्चात पाउने निवृत्तभरण रकमलाई व्यवस्थित गर्न कर्मचारी सञ्चय कोषमा निवृत्तभरण कोष स्थापना र सञ्चालन गर्न प्रकृया अघि बढाइएको।
- यस मन्त्रालयलाई विपक्षी बनाई विभिन्न निकायमा दायर भएको मुद्दामा मन्त्रालयको तर्फबाट लिखित जवाफ प्रस्तुत गरिएको।
- सूचनाको हक बमोजिम माग भएका सूचना तोकिएको समयसीमा भित्र प्रदान गरिएको।
- सूचनाको हक सम्बन्धी ऐन तथा नियमावली बमोजिम आवधिक रूपमा स्वतः प्रकाशन गर्नुपर्ने सूचनाको विवरण तयार गरी प्रकाशन गरेको।
- कानून तथा फैसला कार्यान्वयन शाखाबाट नियमित रूपमा सम्पादन गरिने कार्य गरिएको।

आर्थिक विक्षेपण शाखा

- बेरुजु लगत तयारी - बेरुजु फछ्यौट अनुगमन समितिको वार्षिक प्रतिवेदन तयारीका लागि बेरुजुको अद्यावधिक विवरण माग गरि अद्यावधिक गरेको।
- मासिक रूपमा आर्थिक बुलेटिन प्रकाशन गरेको।

बजेट तथा कार्यक्रम शाखा

- कार्यक्रम संशोधन, रकमान्तर तथा अख्तियारी संशोधन लगायतका PLMBIS प्रविष्ट अद्यावधिक सम्बन्धी कार्य:
 - सम्बन्धित मन्त्रालय/निकायबाट माग भई आए बमोजिम रकमान्तर/अख्तियारी संशोधनको कार्य गरिएको।
 - सम्बन्धित मन्त्रालयबाट लेखि आए बमोजिम संघीय निकायमा बजेट रकम खर्चका लागि अख्तियारी प्रदान गरिएको।
 - सम्बन्धित मन्त्रालयबाट अनुरोध भई आए बमोजिम आयोजनाको नाम ठेगाना तथा त्रैमासिक विभाजनमा भएको त्रुटी संशोधन गरी गरिएको।
 - सम्बन्धित मन्त्रालयबाट अनुरोध भई आए बमोजिम खर्च क्रियाकलाप कार्यान्वयनको अख्तियारी संशोधन गरिएको।
 - म.प.को निर्णयानुसार सम्बन्धित मन्त्रालय/निकायबाट प्रस्ताव भई आएबमोजिमको बजेट रकम रोक्का स्वीकृत गरिएको।
 - कोशी प्रदेश सभा र सचिवालयको अत्यावश्यक संरचना र पूर्वाधार निर्माण तथा मर्मतका लागि थप बजेट निकासा गरिएको।
 - सम्बन्धित मन्त्रालयबाट बाँडफाड भई आएबमोजिम संघीय सशर्तको थप बजेट अद्यावधिक गरिएको।
- राय परामर्श सहमति सम्बन्धी कार्य:
 - कोशी प्रदेश पर्यटन वर्ष (कार्यक्रम व्यवस्थापन तथा सञ्चालन कार्यविधि), २०८१ पहिलो संशोधन, २०८२ को मस्यौदामा राय सहमति प्रदान गरिएको।
 - प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८२ को मस्यौदामा राय सहमति प्रदान गरिएको।
 - सम्पन्न आयोजना हस्तान्तरण कार्यविधि, २०८२ को मस्यौदामा राय परामर्श प्रदान गरिएको।
 - सम्बन्धित मन्त्रालयबाट अनुरोध भई आए बमोजिम २ वटा कार्यालयको घरभाडा बृद्धिका लागि सहमति प्रदान गरिएको।
 - निर्देशनालय/कार्यालयको माग बमोजिम दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सहमति प्रदान गरिएको।
 - प्रदेश बिउ विजन नियमावली, २०८२ को मस्यौदामा परामर्श सहित सहमति प्रदान गरिएको।
- अन्य कार्य:
 - जेन जेड आन्दोलनबाट भएको क्षतिको मर्मत सम्भारको लागि सम्बन्धित मन्त्रालयबाट लेखी आए बमोजिम रकमान्तर गरी बजेट व्यवस्थापन गरिएको।
 - भौतिक पूर्वाधार विकास मन्त्रालयबाट अनुरोध भई आए बमोजिम प्रदेश आयोजनाको बजेट सशर्त अनुदानको रूपमा हस्तान्तरण गर्नका लागि स्वीकृत गरिएको।

योजना तथा अनुगमन शाखा

- मन्त्रालयबाट सम्पादन भएका मुख्य कामहरुको मासिक प्रगति विवरण तयार गरी नियमित रूपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको।
- बहुवर्षीय आयोजना/कार्यक्रमको विवरण अद्यावधिक गर्ने कार्यका लागि विवरण माग गरी सम्बन्धित मन्त्रालयमा पत्राचार गरिएको।
- प्रदेशस्तरीय योजना र बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शन, २०७६ मा आवश्यक संशोधनका लागि मस्यौदा तयार गर्न समिति गठन गरिएको।

- आ.व.२०८१/०८२ को कोशी प्रदेशको बजेट कार्यान्वयनको वार्षिक प्रतिवेदन तयार गरी वेभसाइटमा प्रकाशन गरिएको।
- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको माग बमोजिम आ.व.२०८१/०८२ को कार्य सम्पादन सूचकको विवरण उपलब्ध गराइएको।

राजस्व व्यवस्थापन शाखा

- विभिन्न मन्त्रालय तथा निकायबाट राय सहमति तथा निर्देशन माग भएकोमा मन्त्रालयबाट निर्णय भई पत्राचार गरिएको।
- आगामी आर्थिक वर्ष २०८३।०८४ को लागि स्रोत अनुमान तथा खर्चको सीमा निर्धारण समितिको बैठकबाट निर्णय गराई अर्थ मन्त्रालय र प्राकृतिक स्रोत तथा वित्त आयोगमा पठाइएको।
- आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा सञ्चालन भएको मालपोत तथा नापी कार्यालयहरुकोसँगको छलफल कार्यक्रममा सहभागि भएको।

विकास सहायता तथा अनुदान शाखा

- आर्थिक वर्ष २०८३।८४ मा समपुरक र विशेष अनुदान अन्तर्गत प्रदेश सरकारले कार्यान्वयन गर्ने आयोजनाका सम्बन्धमा प्रदेश सरकारका विषयगत मन्त्रालयसँग छलफल गरी नयाँ आयोजना प्रस्ताव गर्दा आवश्यक पर्ने विवरण माग गरिएको।
- हाल चालु अवस्थामा रहेका र निर्माण सम्पन्न नभई आगामी आर्थिक वर्षमा समपुरक र विशेष अनुदान अन्तर्गत बजेट प्रस्ताव गर्नुपर्ने आयोजनाको प्रगति विवरण माग गरिएको।
- शाखाबाट हुने नियमित कार्य सम्पादन गरिएको।

वित्तीय क्षेत्र व्यवस्थापन शाखा

- उदय परियोजना अन्तर्गतको प्रादेशिक साना तथा मझौला उद्यमी सुरक्षण कोषमा सहभागि कर्जा प्रवाह गर्ने साझेदार बैंकहरु (राष्ट्रिय बाणिज्य र ग्लोबल आइएम ई बैंक) सँग मन्त्रालयको पहलमा समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको।
- उदय परियोजना अन्तरगतको डिजिटल सूचना प्रणाली सञ्चालनमा ल्याई साना तथा मझौला उद्यमीको दर्ताको लागि सूचना आह्वान गरिएको।
- उदय परियोजना अन्तरगतको प्रादेशिक साना तथा मझौला उद्यमी सुरक्षण कोषको स्थापना तथा सञ्चालनका लागि निक्षेप तथा कर्जा सुरक्षण कोषको विशेष योजना संशोधनका लागि बैठक आयोजना गरी सहभागि भएको।

सूचना प्रविधि शाखा

- Website Update – महत्वपूर्ण बजेट सम्बन्धी नियमित सूचना तथा प्रकाशनहरु अध्यावधिक गरिएको,
- आर्थिक बुलेटिन (मासिक प्रकाशन)
 - खर्चको फाँटवारी (आ.व. २०८२/८३) —मासिक
 - सूचनाको हक सम्बन्धी त्रैमासिक प्रतिवेदन स्वतः प्रकाशन २०८२ श्रावन — असोज
 - तहबृद्धिका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना
 - प्रदेश प्रशासन सेवा, लेखा समूह - लेखापाल र राजस्व समूह - नायब सुब्बा पदमा पदस्थापन भएका कर्मचारीको विवरण
 - आर्थिक मामिला तथा योजना मन्त्रालय, कोशी प्रदेश विराटनगरको मिति २०८२/०९/२२ गतेको सचिवस्तरको निर्णय अनुसार लेखा समूहका कर्मचारीहरुको सरुवा विवरण

- उदय परियोजना कार्यान्वयनका लागि तयार पारिएको Digital Information Portal लाई Hosting तथा डोमेन दर्ताका लागि एकीकृत डाटा व्यवस्थापन केन्द्र तथा उदय परियोजना इकाईसँग समन्वय एवं केन्द्रबाट प्राप्त User Credentials उदय परियोजना इकाईका प्रतिनिधीलाई हस्तान्तरण गरिएको।
- GIOMS, GIWMS तथा Government Email सम्बन्धि समस्या, चुनौतिहरु एवं सुधारकालागि सुझावहरु सहितको पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई लेखि पठाएको।
- वित्त तथा वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुखको साथमा प्रदेश राजस्व कार्यालय, इटहरी भ्रमण तथा कामकाजको अवस्थाबारे अध्ययन गरिएको।
- प्रदेश राजस्व कार्यालय, इटहरीमा खरिद गरिएका विधुतीय उपकरणहरुको Technical Specification तयारी तथा खरिद पश्चात् निरीक्षण/परिक्षण गरि प्रतिवेदन बुझाइएको।
- नयाँ आउनुभएका सरहरुलाई GIOMS तथा E-attendance को युजर बनाई संचालन सम्बन्धि तालिम दिएको।
- लैंगिक फोकलको रुपमा दलित महिला संघ (FEDO) को छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी भएको।
- आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशमा तयार गरिएको सन्देशमूलक सूचना वितरण सम्बन्धी मार्गनिर्देशनको मस्यौदा बैठकहरुमा सहभागी भएको।
- GIOMS, E-attendance तथा Website व्यवस्थापन।
- शाखाबाट हुने अन्य नियमित काम गरिएको।

१०. प्रशासनिक प्रमुख, प्रवक्ता, सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीको नाम र पद:

क. मन्त्रालयका प्रशासनिक प्रमुख: श्री कोशहरि निरौला

पद: प्रदेश सचिव

मोवाइल नं.: ९८५२०२२७६८

ख. प्रवक्ता: श्री सुशील बास्तोला

पद: उपसचिव

मोवाइल नं.- ९८५२८४९१४९

ग. सूचना अधिकारी: श्री केशव कोइराला

पद: कानून अधिकृत

मोवाइल नं. ९८५२०५१४१३

घ. गुनासो सुन्ने अधिकारी:

पद: दिनेश ढुंगाना

मोवाइल नं. ९८५२८४९१८८

११. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची

क. ऐन: ९ वटा

- कोशी प्रदेश कर तथा गैर कर राजस्व सम्बन्धी ऐन, २०७५
- कोशी प्रदेश वित्त व्यवस्थापन ऐन, २०७५
- कोशी प्रदेश आकस्मिक कोष सञ्चालन ऐन, २०७५
- प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८
- कोशी प्रदेश सामयिक राजस्व सङ्कलन सम्बन्धी ऐन, २०८०
- योगदानमूलक निवृत्तभरण कोष (स्थापना तथा सञ्चालन) ऐन, २०८२
- कोशी प्रदेश तथ्याङ्क ऐन, २०८२

- कोशी प्रदेश आर्थिक ऐन (सालबसाली)
- कोशी प्रदेश विनियोजन ऐन (सालबसाली)

ख. नियमावली: ४ वटा

- प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७९
- प्रदेश सार्वजनिक खरिद नियमावली, २०७७ (दोस्रो संशोधन सहित)
- मुख्यमन्त्री युवा उद्यमशीलता विकास कोष (सञ्चालन) नियमावली, २०७६
- सार्वजनिक निजी साझेदारी कार्यक्रम कार्यान्वयन नियमावली, २०७६

ग. कार्यविधि: ११ वटा

- प्रदेश सञ्चित कोष सञ्चालन कार्यविधि, २०७४
- कोशी प्रदेश समपूरक अनुदान सम्बन्धी कार्यविधि, २०८१
- प्रदेश विशेष अनुदान सम्बन्धी कार्यविधि, २०७५ (प्रथम संशोधन सहित)
- अन्तरराष्ट्रिय विकास सहायता परिचालन तथा समन्वय सम्बन्धी कार्यविधि, २०७८
- प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम (सञ्चालन) कार्यविधि, २०७९
- कर्मचारी प्रोत्साहन कार्यविधि, २०७९ (आ.व.२०७९/८० को लागि)
- प्रदेशस्तरीय आयोजना छनौट तथा वर्गीकरण सम्बन्धी कार्यविधि, २०८०
- प्रदेश आयोजना बैंक व्यवस्थापन कार्यविधि, २०८१
- खाजा खर्च सम्बन्धी कार्यविधि, २०८०
- आन्तरिक लेखापरीक्षण कार्यविधि, २०८०
- बेरुजु न्यूनीकरण तथा फस्यौट सम्बन्धी कार्यविधि, २०८०

घ. निर्देशिका: १ वटा

- सार्वजनिक खर्चको मापदण्ड र मितव्ययिता सम्बन्धी निर्देशिका, २०७९ (तेस्रो संशोधन सहित)

ङ. दिग्दर्शन: २ वटा

- प्रदेशस्तरीय योजना र बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शन, २०७६
- आन्तरिक नियन्त्रण प्रणाली तर्जुमा दिग्दर्शन, २०७६

च. मापदण्ड/प्रणाली: ३ वटा

- आयोजनाको बहुवर्षीय ठेक्का सहमति सम्बन्धी मापदण्ड, २०८१
- प्रदेश सेवामा कार्यरत लेखा समूहका कर्मचारीहरूको पदस्थापन तथा सरुवा सम्बन्धी मापदण्ड, २०७८
- आन्तरिक नियन्त्रण प्रणाली, २०७७

१२. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण



प्रदेश सरकार,कोशी प्रदेश

म.ले.प. फारम नं:२१०

आर्थिक मामिला तथा योजना मन्त्रालय
कार्यालय कोड नं : ३०५००१३०११
खर्चको फाँटबारी

बजेट उपशीर्षक नम्बर: ३०५०००११४

आर्थिक वर्ष: २०८२/८३

आयोजना/कार्यक्रम नाम: आर्थिक मामिला तथा योजना मन्त्रालय

महिना: पुस

खर्च/वित्तीय संकेत नम्बर / नाम	प्राथमिक तह		द्वितीय तह	अन्तिम बजेट	यस महिना सम्मको निकास	गत महिना सम्मको खर्च	यस महिनाको खर्च	यस महिना सम्मको खर्च	पेस्की	पेस्की बाहेक खर्च रकम	बाँकी बजेट
	स्रोत व्यहोर्ने निकाय	मुक्तानी विधि									
3111.2.4.बजारिय खरद निगम/बजारिय				१,३०४,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१,३०४,०००.००
11.1.2.1.अन्तरिम खरद निर्माण (यस)	1100001-नेपाल सरकार	01-नगर	1100001-नेपाल सरकार	१,३०४,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१,३०४,०००.००
3112.1.बजारिय खरद				८,४००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	८,४००,०००.००
11.3.2.1.गुठुन बजारिय-नगर	1100001-नेपाल सरकार	01-नगर	1100001-नेपाल सरकार	८,०००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	८,०००,०००.००
11.3.2.2.गुठुन बजारिय-नगर	1100001-नेपाल सरकार	01-नगर	1100001-नेपाल सरकार	४००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	४००,०००.००
3112.2.देवगिरी नगर नगर				४,००,०००.००	२४३,०००.००	२४३,०००.००	०.००	२४३,०००.००	०.००	२४३,०००.००	१,५५७,०००.००
11.3.7.1.अन्तरिम खरद निर्माण	1100001-नेपाल सरकार	01-नगर	1100001-नेपाल सरकार	४,००,०००.००	२४३,०००.००	२४३,०००.००	०.००	२४३,०००.००	०.००	२४३,०००.००	१,५५७,०००.००
3112.3.देवगिरी नगर नगर				१,४१,०००.००	२१४,२४८.००	२१४,२४८.००	०.००	२१४,२४८.००	०.००	२१४,२४८.००	४२६,७५२.००
11.6.13.1.देवगिरी नगर नगर	1100001-नेपाल सरकार	01-नगर	1100001-नेपाल सरकार	१,४१,०००.००	२१४,२४८.००	२१४,२४८.००	०.००	२१४,२४८.००	०.००	२१४,२४८.००	४२६,७५२.००
3116.1.निर्माण खर्चको संस्थागत बजार बजेट				१,०००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१,०००,०००.००
11.5.42.1.निर्माण खर्चको संस्थागत बजार बजेट	1100001-नेपाल सरकार	01-नगर	1100001-नेपाल सरकार	१,०००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१,०००,०००.००
जम्मा				२०,४४८,०००.००	४६४,२४८.००	४६४,२४८.००	०.००	४६४,२४८.००	०.००	४६४,२४८.००	१९,९८३,७५२.००
स्रोतगत जम्मा											
1100001-नेपाल सरकार				२०,४४८,०००.००	४६४,२४८.००	४६४,२४८.००	०.००	४६४,२४८.००	०.००	४६४,२४८.००	१९,९८३,७५२.००
जम्मा				२०,४४८,०००.००	४६४,२४८.००	४६४,२४८.००	०.००	४६४,२४८.००	०.००	४६४,२४८.००	१९,९८३,७५२.००

तयार गर्ने :
नाम :
पद :
मिति :

पेस गर्ने :
नाम :
पद :
मिति :

प्रमाणित गर्ने :
नाम :
पद :
मिति :

Printed By: null

Printed Date: Jan 20, 2026 02:07 PM



प्रदेश सरकार, कोशी प्रदेश

म.लै.प. फाराम नं: २१०

आर्थिक मामिला तथा योजना मन्त्रालय

कार्यालय कोड नं: ३०५००१३०११

खर्चको फाँटबारी

बजेट उपशीर्षक नम्बर: ३०५०००११३

आर्थिक वर्ष: २०८२/८३

आयोजना/कार्यक्रम नाम: आर्थिक मामिला तथा योजना मन्त्रालय

महिनाः
पस

[illegible]

Printed By: null

Printed Date: Jan 20, 2026 02:06 PM

खर्च/वित्तीय संकेत नम्बर / नाम	प्राथमिक तह		द्वितीय तह		अन्तिम बजेट	यस महिना सम्मको निकास	गत महिना सम्मको खर्च	यस महिना सम्मको खर्च	पेस्की	पेस्की बाहेक खर्च रकम	बोकी बेट
	स्रोत व्यहोर्ने निकाय	शुक्तानी विधि	स्रोत व्यहोर्ने निकाय	शुक्तानी विधि							
22419भवन सेवा शुल्क					५०८,०००.००	७४,४०९.००	५६,४००.००	१७९,०९०.००	०.००	७४,४०९.००	४३३,५९१.००
2.5.10.1भवन सेवा/वेला सेवा (चामर्स)	1000001-नेपाल सरकार 01-भनर	1100001-नेपाल सरकार	1100001-नेपाल सरकार	01-भनर	१०८,०००.००	१७,९०९.००	०.००	१७,९०९.००	०.००	१७,९०९.००	९०,०९१.००
2.5.10.2आर्थिक भवन सम्झौता अनुसारको रकम	1000001-नेपाल सरकार 01-भनर	1100001-नेपाल सरकार	1100001-नेपाल सरकार	01-भनर	४००,०००.००	५६,४००.००	०.००	५६,४००.००	०.००	५६,४००.००	३४३,६००.००
22511दर्भारी सतिम छर्दै					१५०,०००.००	०.००	०.००	०.००	०.००	०.००	१५०,०००.००
2.6.1.8दर्भारीका लागि Driving सतिम	1000001-नेपाल सरकार 01-भनर	1100001-नेपाल सरकार	1100001-नेपाल सरकार	01-भनर	१५०,०००.००	०.००	०.००	०.००	०.००	०.००	१५०,०००.००
22522दर्भार छर्दै					१८५,४०,०००.००	४९,०,६३३.००	४९,०,६३३.००	०.००	०.००	४९,०,६३३.००	१८५,३९,३७७.००
2.5.11.2लेखा समुहका सब लेखी	1000001-नेपाल सरकार 01-भनर	1100001-नेपाल सरकार	1100001-नेपाल सरकार	01-भनर	८००,०००.००	४९,०,६३३.००	४९,०,६३३.००	०.००	०.००	४९,०,६३३.००	३८९,३७७.००
2.5.11.2अर्थिक भवन सम्झौता अनुसारको रकम	1000001-नेपाल सरकार 01-भनर	1100001-नेपाल सरकार	1100001-नेपाल सरकार	01-भनर	१,५००,०००.००	०.००	०.००	०.००	०.००	०.००	१,५००,०००.००
2.5.11.2अर्थिक भवन सम्झौता अनुसारको रकम	1000001-नेपाल सरकार 01-भनर	1100001-नेपाल सरकार	1100001-नेपाल सरकार	01-भनर	१,०५०,०००.००	०.००	०.००	०.००	०.००	०.००	१,०५०,०००.००
2.5.11.3अर्थिक भवन सम्झौता अनुसारको रकम	1000001-नेपाल सरकार 01-भनर	1100001-नेपाल सरकार	1100001-नेपाल सरकार	01-भनर	३,०००,०००.००	०.००	०.००	०.००	०.००	०.००	३,०००,०००.००
2.5.11.3अर्थिक भवन सम्झौता अनुसारको रकम	1000001-नेपाल सरकार 01-भनर	1100001-नेपाल सरकार	1100001-नेपाल सरकार	01-भनर	४९०,०००.००	०.००	०.००	०.००	०.००	०.००	४९०,०००.००
2.5.11.3अर्थिक भवन सम्झौता अनुसारको रकम	1000001-नेपाल सरकार 01-भनर	1100001-नेपाल सरकार	1100001-नेपाल सरकार	01-भनर	५००,०००.००	०.००	०.००	०.००	०.००	०.००	५००,०००.००
2.5.11.3अर्थिक भवन सम्झौता अनुसारको रकम	1000001-नेपाल सरकार 01-भनर	1100001-नेपाल सरकार	1100001-नेपाल सरकार	01-भनर	३५०,०००.००	०.००	०.००	०.००	०.००	०.००	३५०,०००.००
2.5.11.3अर्थिक भवन सम्झौता अनुसारको रकम	1000001-नेपाल सरकार 01-भनर	1100001-नेपाल सरकार	1100001-नेपाल सरकार	01-भनर	८०००,०००.००	०.००	०.००	०.००	०.००	०.००	८०००,०००.००
2.5.11.3अर्थिक भवन सम्झौता अनुसारको रकम	1000001-नेपाल सरकार 01-भनर	1100001-नेपाल सरकार	1100001-नेपाल सरकार	01-भनर	१,५००,०००.००	०.००	०.००	०.००	०.००	०.००	१,५००,०००.००
2.5.11.3अर्थिक भवन सम्झौता अनुसारको रकम	1000001-नेपाल सरकार 01-भनर	1100001-नेपाल सरकार	1100001-नेपाल सरकार	01-भनर	१,२००,०००.००	०.००	०.००	०.००	०.००	०.००	१,२००,०००.००
2.5.11.3अर्थिक भवन सम्झौता अनुसारको रकम	1000001-नेपाल सरकार 01-भनर	1100001-नेपाल सरकार	1100001-नेपाल सरकार	01-भनर	१५०,०००.००	०.००	०.००	०.००	०.००	०.००	१५०,०००.००
2.5.11.3अर्थिक भवन सम्झौता अनुसारको रकम	1000001-नेपाल सरकार 01-भनर	1100001-नेपाल सरकार	1100001-नेपाल सरकार	01-भनर	७४,०००.००	०.००	०.००	०.००	०.००	०.००	७४,०००.००
2.7.28.1तिरिच आर्कडम छर्दै	1000001-नेपाल सरकार 01-भनर	1100001-नेपाल सरकार	1100001-नेपाल सरकार	01-भनर	७४,०००.००	०.००	०.००	०.००	०.००	०.००	७४,०००.००
22611धनुषाचम, सुलाचन छर्दै					२,०९६,०००.००	६०८,६०५.००	५३२,०९५.००	१७६,५१०.००	०.००	६०८,६०५.००	१,४८७,३९५.००
2.8.1.1धनुषाचम सुलाचन नया कार्यक्रम	1000001-नेपाल सरकार 01-भनर	1100001-नेपाल सरकार	1100001-नेपाल सरकार	01-भनर	१,९९६,०००.००	१२६,७५०.००	१२६,७५०.००	१२६,७५०.००	०.००	१२६,७५०.००	१,८६९,२५०.००
2.8.1.3धनुषी, लक्ष्मणली तथा लक्ष्मणलीका चरमिडाकोडा अनुदान सुलाचन तथा भवन	1000001-नेपाल सरकार 01-भनर	1100001-नेपाल सरकार	1100001-नेपाल सरकार	01-भनर	९००,०००.००	४६६,४०५.००	३०५,३४५.००	१४९,०६०.००	०.००	४६६,४०५.००	४५३,५४५.००
22612धनुष छर्दै					९०८,०००.००	२३७,०७६.००	१५६,९८७.००	८०,०८९.००	०.००	२३७,०७६.००	६७०,९१४.००
2.8.2.1धनुष छर्दै	1000001-नेपाल सरकार 01-भनर	1100001-नेपाल सरकार	1100001-नेपाल सरकार	01-भनर	९०८,०००.००	२३७,०७६.००	१५६,९८७.००	८०,०८९.००	०.००	२३७,०७६.००	६७०,९१४.००
22613तिरिच अर्थिक तथा प्रतिनिधि मन्त्रालको धनुष छर्दै					१९३,०००.००	०.००	०.००	०.००	०.००	०.००	१९३,०००.००
2.8.4.1तिरिच अर्थिक तथा प्रतिनिधि मन्त्रालको धनुष (स्वदेशी/अनुदान, सुलाचन र धनुष)	1000001-नेपाल सरकार 01-भनर	1100001-नेपाल सरकार	1100001-नेपाल सरकार	01-भनर	१९३,०००.००	०.००	०.००	०.००	०.००	०.००	१९३,०००.००
22711तिरिच छर्दै					३,९६०,०००.००	८६९,९९९.००	७४६,७२९.००	१०९,३८९.००	३०,०००.००	८६९,९९९.००	२,९९८,८९०.००
2.9.6.1विचारण तथा प्रतिनिधि मन्त्रालको धनुष	1000001-नेपाल सरकार 01-भनर	1100001-नेपाल सरकार	1100001-नेपाल सरकार	01-भनर	१,९६०,०००.००	४६०,९९९.००	३४८,२९९.००	१०९,३८९.००	३०,०००.००	४६०,९९९.००	७४६,८९०.००
2.9.9.4धनुषाचम र धनुषाचम कार्यकारीको लागि	1000001-नेपाल सरकार 01-भनर	1100001-नेपाल सरकार	1100001-नेपाल सरकार	01-भनर	१,९६०,०००.००	४६०,९९९.००	३४८,२९९.००	१०९,३८९.००	३०,०००.००	४६०,९९९.००	७४६,८९०.००
28142धनुष छर्दै					१,९९३,०००.००	३६९,६६७.००	२८८,०००.००	८९,६६७.००	०.००	३६९,६६७.००	१,६२३,३३३.००
8.1.3.1कायस्थको घर धनुष	1000001-नेपाल सरकार 01-भनर	1100001-नेपाल सरकार	1100001-नेपाल सरकार	01-भनर	१,९९३,०००.००	३६९,६६७.००	२८८,०००.००	८९,६६७.००	०.००	३६९,६६७.००	१,६२३,३३३.००
जम्मा					८८०,८८०,०००.००	१८०,७४,०८५.०८	१४,९९३,४०६.९६	३,२०६,६७५.९२	९२६,०२१.००	१४,९९३,४०६.९६	६९६,९६,९९७.९२

स्रोतगत जम्मा

Printed By: null

Printed Date: Jan 20, 2026 02:06 PM

1100001-नेपाल सरकार	५८०८३,०००.००	१८०७५,०८५.०८	१४,९१३,४०६.९६	३,४०६,६७५.९३	१८३३००८३,०८	१३६,०७९.००	१७,९९४,०६९.०८	६९,९९९,९९७.९३
01-माल	५८०८३,०००.००	१८०७५,०८५.०८	१४,९१३,४०६.९६	३,४०६,६७५.९३	१८३३००८३,०८	१३६,०७९.००	१७,९९४,०६९.०८	६९,९९९,९९७.९३
जम्मा	५८०८३,०००.००	१८०७५,०८५.०८	१४,९१३,४०६.९६	३,४०६,६७५.९३	१८३३००८३,०८	१३६,०७९.००	१७,९९४,०६९.०८	६९,९९९,९९७.९३

तयार गर्ने :

नाम :

पद :

मिति :

पेस गर्ने :

नाम :

पद :

मिति :

प्रमाणित गर्ने :

नाम :

पद :

मिति :

१३. तोकिए बमोजिमका अन्य विवरण

१४. अघिल्लो आर्थिक वर्षमा मन्त्रालयले सञ्चालन गरेको कार्यक्रम वा आयोजनाको विवरण

(यस मन्त्रालयबाट आ.व.२०८१/८२ मा सञ्चालित मुख्य-मुख्य कार्यक्रमहरूको विवरण)

सि.नं.	खर्च/ वित्तीय संकेत नं./ नाम	अन्तिम बजेट	असार मसान्त सम्मको खर्च
१	2.5.11.10 मन्त्रालय/ निकायहरूसँग बजेट प्रस्ताव माथिको छलफल कार्यक्रम	८,०१,०००	०
२	2.5.11.19 स्थानिय तहका राजस्व शाखामा काम गर्ने कर्मचारी तथा प्रमुख प्रशासकिय अधिकृतसँग अभिमुखीकरण कार्यक्रम।	१५,००,०००	०
३	2.5.11.21 राजस्व परामर्श समिति, बजेट तर्जुमा समिति तथा अन्य समितिहरूको संचालन तथा व्यवस्थापन।	३,००,०००	२,८३,५००
४	2.5.11.22 नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा Project Identification, selection and Development सम्बन्धी क्षमता विकास कार्यक्रम।	१६,७५,०००	१२,५०,३७१
५	2.5.11.24 कर, गैरकर राजस्वका विषयमा वन/ पर्यटन मन्त्रालय र अन्य निकायहरूसँग अन्तरक्रिया/ सुझाव कार्यान्वयन कार्यक्रम।	१०,००,०००	१,६०,९०६
६	2.5.11.5 मालपोत तथा यातायात कार्यालयहरूसँग समिक्षात्मक अन्तरक्रिया कार्यक्रम।	१२,००,०००	०
७	2.5.11.6 वित्तीय क्षेत्रका सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रम।	१०,००,०००	०
८	2.5.11.7 आर्थिक सर्वेक्षण तयारीका लागि विज्ञ तथा सरोकारवालाहरूसँगको अन्तरक्रिया	१,००,०००	०
९	2.5.11.8 राजस्व परिचालन हाल सम्म भएका उत्कृष्ट अभ्यास/अनुभव आदानप्रदानका लागि अन्तर प्रदेश अध्ययन भ्रमण।	८,००,०००	०
१०	2.5.11.9 PLMBIS सम्बन्धि अभिमुखीकरण	१,५०,०००	४५,४४८
११	2.7.25.10 तथ्याङ्क, कर, तथा गैरकर राजस्व सम्बन्धी विधेयक, विमा नीति लगायतका नीति तथा कानूनहरूको तर्जुमा।	६,००,०००	०
१२	2.7.25.11 आन्तरिक नियन्त्रण/ आन्तरिक लेखा परिक्षण/ बेरुजु फस्यौट/ अनुगमन तथा मुल्याङ्कन/ सरकारी सम्पत्ति व्यवस्थापन सम्बन्धी अभिमुखीकरण/ प्रोत्साहन तथा पुरस्कार कार्यक्रम	२३,५२,०००	८९,८३५
१३	2.7.25.7 सरोकारवालाहरूसँग बजेट पूर्व र बजेट जारी भए पश्चात छलफल तथा अन्तरक्रिया कार्यक्रम।	२०,००,०००	१५,३४,०७४
१४	2.7.5.2 संचार माध्यममा आर्थिक बहस कार्यक्रम	१५,००,०००	१४,०६,९४२
१५	2.7.9.1 आर्थिक विषयका निर्मित कानूनहरूको सम्बन्धमा स्थानीय तहहरूलाई अभिमुखीकरण।	३,००,०००	०

१५. मन्त्रालयको वेबसाइट विवरण

moeap.koshi.gov.np

१६. मन्त्रालयले प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान एवम् प्राविधिक सहयोग र सम्झौता सम्बन्धी विवरण

स्वीस सरकार (एस.डी.सी.) को करिब रु. ८२ करोड अनुदानमा उदय परियोजना (Udaya- Investment and Innovation for Economic Development project, phase १) यस प्रदेशमा कार्यान्वयन गर्न नेपाल सरकार, अर्थ मन्त्रालयबाट २०२३ November २१ मा सम्झौता/स्वीकृत भई यस मन्त्रालयबाट हाल कार्यान्वयनको क्रममा रहेको छ।

१७. मन्त्रालयले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयावधि

सूचनाको हक सम्बन्धी ऐन, २०६४ र नियमावली, २०६५ मा उल्लेख भए बमोजिम।

१८. यस त्रैमासिक अवधिमा मन्त्रालयमा परेका सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिइएको विषयहरू

सूचनाको हक सम्बन्धी सूचना माग भई यस मन्त्रालयमा दर्ता भएका निवेदनको विवरण

सूचना माग भएको: ३८ वटा (हालसम्म)

फर्स्ट/सूचना उपलब्ध गराइएको: ३८ वटा

यस त्रैमासिक अवधि: १ वटा।

१९. मन्त्रालयले सञ्चालन गरेको कार्यक्रम र सो को प्रगति प्रतिवेदन:

प्रदेश प्रशासन सेवा (लेखा र राजस्व समूह) मा सहायकस्तर चौथो र साहयकस्तर पाचौं तहमा सेवा प्रवेश गरेका कर्मचारीलाई सेवा प्रवेश तालिम सञ्चालन गरिएको।

२०. प्रकाशन:

यस मन्त्रालयबाट निम्न प्रकाशन गरिएको छ। सबै प्रकाशनहरू मन्त्रालयको वेबसाइटमा राखिएको छ।

- आ.व. २०८२/०८३ को बजेट व्यवस्थापन सम्बन्धी प्रतिवेदन
- आ.व. २०८०/८१ को बजेट कार्यान्वयनको वार्षिक प्रगति प्रतिवेदन
- आ.व. २०८१/८२ को अर्धवार्षिक प्रगति प्रतिवेदन
- प्रादेशिक आर्थिक सर्वेक्षण, २०८०/८१ (कोशी प्रदेश)
- आ.व. २०८२/८३ को बजेट वक्तव्य, रातो किताब, कार्यक्रम पुस्तिका, मन्त्रालयगत प्रगति प्रतिवेदन
- विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता, २०८२
- मध्यमकालीन खर्च संरचना (२०८२/८३-२०८४/८५)
- आर्थिक बुलेटिन (मासिक रूपमा), मासिक खर्चको फाँटवारी
- आ.व. २०८०/८१ को एकीकृत आर्थिक विवरण, आन्तरिक लेखापरीक्षणको एकीकृत प्रतिवेदन, सरकारी सम्पत्तिको एकीकृत विवरण
- वित्तीय सुशासन जोखिम मूल्याङ्कन प्रतिवेदन
- जिन्सी निरीक्षण प्रतिवेदन, बजेट कार्यान्वयन कार्ययोजना
- आन्तरिक राजस्व सम्भाव्यता अध्ययन प्रतिवेदन, २०७९